

न्यूबिज बिजनेस वुमन समिट एन्ड अवार्डस्-२०२५ सम्पन्न

उत्कृष्ट महिला उद्यमी सम्मानित

अभियान संवाददाता

काठमाडौं

विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गरेका महिला उद्यमीलाई सम्मान गर्दै 'न्यूबिज बिजनेस वुमन समिट एन्ड अवार्डस्-२०२५' बुधवार काठमाडौंमा सम्पन्न भएको छ ।

न्यू बिजनेस एज लिमिटेडले उद्यमशीलतामा लागेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उनीहरूले दिएको योगदानको कदर गर्न सन् २०२१ देखि वर्षेनि यस्तो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रभु बैक मुख्य प्रायोजक रहेको यस वर्षको कार्यक्रममा राष्ट्रिय र प्रदेश स्तरमा उत्कृष्टता प्राप्त गरेका महिला उद्यमीलाई विभिन्न ६ विधामा सम्मान

कसलाई के अवार्ड ?

बेस्ट वुमन आन्वप्रेनर

आभा शाह, प्रबन्ध निर्देशक - सिल्भर माउन्टेन स्कूल अफ होटेल मेनेजमेन्ट

इन्स्पाइरिङ वुमन आन्वप्रेनर

गंगा छन्त्याल सञ्चालक, युनिक सेवा गार्मेन्ट प्रालि

युथ वुमन आन्वप्रेनर

केसमा थापा सीईओ - केवी एगो एन्ड रिसर्च कम्पनी

प्रोफेशनल वुमन अफ एक्सिलेन्स संगीता थापा, संस्थापक सञ्चालक - सिद्धार्थ आर्ट ग्यालरी

वुमन इन टेक

सुनैना पाण्डे, प्रबन्ध निर्देशक - जनरल टेक्नोलोजी प्रालि

इमर्जिङ इन्टरप्राइजिङ वुमन

अफ दि इयर

दीपा गुरुङ (कोशी) कविता बड्डा (मधेश) गीता अमाल्य (बागमती) रजनी शर्मा चपाई (गण्डकी) प्रेम कुमारी पुन (लुम्बिनी) कलसा देवी चौलागाई (कर्णाली) इन्दिरा रेग्मी (सुदूरपश्चिम)



गरिएको हो । कार्यक्रममा बेस्ट वुमन आन्वप्रेनर, इन्स्पाइरिङ वुमन आन्वप्रेनर, युथ वुमन आन्वप्रेनर, प्रोफेशनल वुमन र वुमन इन टेक विधामा एक/एक जना महिला उद्यमी सम्मानित भए । इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर विधामा भने सातै प्रदेशका एक/एक महिला उद्यमी सम्मानित भएका छन् । प्रदेश स्तरबाट सम्मानित महिला उद्यमीलाई जनही ५१ हजार रूपैयाँ नगद पुरस्कार पनि प्रदान गरिएको छ ।

नगद पुरस्कारको प्रायोजन नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले व्यक्तिगत रूपमा गरेको आयोजकले जानकारी दिएको छ ।

नियम कानूनको पालना, सामाजिक प्रभाव र अर्थतन्त्रमा योगदान, पृष्ठभूमि र सार्वजनिक छवि तथा नवप्रवर्तन र प्रविधि प्रयोगका आधारमा स्वतन्त्र निर्णायक मण्डलबाट उत्कृष्ट महिला उद्यमी छानिएको आयोजकले बताएको छ । उक्त समारोहमा 'व्यवसायमा महिलाको भूमिका पुनः परिभाषित गर्ने' मूल विषयमा रहेर प्यानेल छलफलसमेत भएको थियो ।

तुलाधरलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

'न्यूबिज बिजनेस वुमन समिट एन्ड अवार्डस्-२०२५' मा नेपाली फेशन उद्योगकी सूत्रधार ज्ञानीशोभा तुलाधर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छन् ।

महिला उद्यमशीलता र नेपाली फेशन उद्योगमा पुर्‍याएको योगदानको कदरस्वरूप ज्ञानीशोभालाई उक्त सम्मान प्रदान गरिएको आयोजक न्यू बिजनेस एज लिमिटेडले जानकारी दिएको छ ।

काठमाडौंमा सन् १९५७ मे ७ मा जन्मेकी तुलाधर भन्डै ५ दशकदेखि नेपाली फेशन उद्योगमा सक्रिय छिन् । सन् १९७० ताका एउटा सिलाइ मेशिनबाट उद्यम यात्रा शुरू गरेकी उनी नेपालकै पहिलो स्नातक तहको फेशन टेक्नोलोजी कलेज संस्थापक पनि हुन् । फेशन शिक्षाको आधारशिला



बसाल उनले सन् १९९७ मा 'नमुना इन्स्टिट्यूट अफ टेक्नोलोजी' स्थापना गरिन् । र, सन् २००२ मा 'नमुना कलेज अफ फेशन टेक्नोलोजी' खोलिन् ।

उनी १०० भन्दा बढी नेपाली चलचित्रका पोशाक डिजाइनर, अन्तरराष्ट्रिय फिल्म 'द लाइट ट्रेन टु काठमाडौं' र फ्रेन्च फिल्म 'यती'को


पोशाक डिजाइनर पनि बनिसकेकी हुन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक तुलाधरले भारतको महाराष्ट्रस्थित जापरकर कलेज अफ फेशनबाट फेशनका विषयमा उच्च शिक्षा लिएकी हुन् । उनी पूर्वाञ्चल विश्वविद्यालयको एकेडेमिक काउन्सिलकी सदस्य पनि रहिसकेकी छन् ।

काँक्राबारीको

प्लटिङ रोकिने

भक्तपुर । सूर्यविनायक नगरपालिका-९, काँक्राबारी, रातोमाटेमा निकै भूजिकिक हाउजिङ प्रालिले ४५० रोपनी जग्गामा गरिरहेको प्लटिङ रोकिने भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित टोलीले प्लटिङस्थलको अनुगमन गर्दा प्रक्रिया पूरा नगरी काम गरेको भेटिएपछि रोक्न निर्देशन दिने तयारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले सम्बन्धित कार्यालयसँग छलफल गरी यथार्थ विवरण लिने र कम्पनीलाई बोलाएर सोधपुछ गर्ने तथा प्रक्रिया पूरा गरेर नआएसम्मका लागि काम रोक्न बुधवार पत्राचार गर्ने बताए । रासस



अभियान संवाददाता

काठमाडौं

पछिल्लो समय उद्यमशीलतामा महिलाको प्रवेश र उनीहरूको पहुँच निकै अनुकरणीय रहेको सरोकारवालाको बताएका छन् । सरकारले महिला उद्यमशीलता इकोसिस्टम बनाउन लागिपरेको र त्यहीअनुसार महिला उद्यमीको प्रवेश र भूमिका पनि बदलिँदो अवस्थामा हुनु सकारात्मक भएको उनीहरूले बताए ।

न्यू बिजनेस एज लिमिटेडले बुधवार काठमाडौंमा आयोजना गरेको ५औँ संस्करणको न्यूबिज बिजनेस वुमन समिट एन्ड अवार्डस्-२०२५ कार्यक्रममा आयोजना गरिएको 'व्यवसायमा महिलाको भूमिका पुनः परिभाषित गर्ने' विषयमा प्यानल छलफलमा बत्काले उक्त धारणा

राखेका हुन् । उक्त सामूहिक छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले महिलाका लागि अवसरका साथै क्षमता पनि बढाउन जरुरी रहेको बताए । केयर इकोनोमीमा महिलाको धेरै भूमिका रहेको भन्दै उनले त्यसलाई औपचारिक अर्थतन्त्रमा परिवर्तन गर्न आवश्यक भएको बताए । 'हिजो शिक्षामा महिलाको पहुँच थिएन,' उनले भने, 'अहिले शिक्षाको अवस्थाले राम्रो संकेत गरेको छ । अब नेपाली बजारमा मात्रै नभएर अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी हुन जरुरी छ ।'

उक्त छलफलमा श्रेष्ठले जनसंख्यामा महिलाको अंश बढी भएकाले उनीहरूको योगदानविना दिगो अर्थतन्त्र नहुने बताए । 'महिलारू उद्यममा जसरी आएका छन् त्यो उदाहरणीय छ,' उनले भने, 'तर, धेरै



महिला अझै पनि बजेट, नीति तथा कार्यक्रमबारे थाहा नै पाउँदैनन् । एक तिहाइ महिला अझै निरक्षर छन् । उनीहरूलाई तालिम दिनुपर्छ ।' अर्का वक्ता कटन मिल नेपालका सहसंस्थापक प्रशान्ना

बस्नेतले महिलाको समय धेरैतिर वितरण हुने गरेको बताइन् । बच्चादेखि सामाजिक संस्कारसम्ममा महिलाले भ्याउनुपर्ने र यही समयमा करिअर बृद्धि पनि गर्नुपर्ने भएकाले यो निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

यस्तै उनले उद्यममा ब्रान्ड भनेको ग्राहकप्रतिको प्रतिज्ञा भएको बताइन् । ब्रान्डलाई व्यवसाययोग्य बनाउन नवीनता हुनुपर्नेमा उनले जोड दिइन् । अब उद्यममात्रै गर्छु भनेर नहुने तर्क गर्दै उनले थपिन्, 'कारखाना

नजिकका महिलालाई तालिम दिनुका साथै दिगोपन, वातावरण र समुदायलाई केन्द्रमा राख्नुपर्छ ।'

उक्त छलफलमा कोड रसका प्रबन्ध निर्देशक आस्था शर्माले कार्यस्थल तथा कार्यालयमा प्रवेश गर्दाका अनुभव सुनाइन् । उनले भनिन्, 'एउटा कार्यालयमा जाँदा शुरूमा चिया बनाउन भन्ने । अर्कोमा जाँदा शौचालय नभएकाले महौनावारि हुँदा समस्या फेल्नु पर्‍यो । यी सोचाइका कुरा भएकाले हामीले कार्यालय महिलामैत्री बनाउन काम गरिरहेका छौं, सोही किसिमको तालिम पनि दिने गरेको छौं ।' कार्यस्थलमा जाँदा हुने व्यवहारका विषयमा कसरी काम गर्ने भन्ने विषयमा पनि छलफल गरिनुपर्नेमा उनले जोड दिइन् । इन्जिनीयरिङ पढ्नु तथा व्यवसायमा आउन मेन्टरशिप अति जरुरी हुने तर्क गरिन् ।

» बाँकी पृष्ठ ५ मा



तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान

काठमाडौंको नक्सालबाट देखिएको पुनर्निर्माणको अन्तिम चरणमा रहेको बाल मन्दिर तथा वरपरको दृश्य ।

कोहलपुर-सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न निर्देशन

काठमाडौं (अस) । ऊर्जा, जलद्योत तथा सिंचाइमन्त्री दीपक खड्काले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काले मंगलवार आयोजना प्रमुख रविक्रुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् । बाँकेको बैजनाथ गाउँपालिका-४ बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीन विद्युत् टावर निर्माण हुन नसकेपछि आयोजना निर्माणका क्रममा भइरहेको ढिलाइका बारेमा मन्त्री खड्काले चासो राखेका छन् । 'स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनुहोस्,' मन्त्री खड्काले भने । आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितको पुनर्वासको सुनिश्चितता गर्नसमेत उनले निर्देशन दिए ।

भेटमा आयोजना प्रमुख



चौधरीले स्थानीयवासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराए । उक्त क्षेत्रमा तीनओटा विद्युत् टावर बन्न बाँकी रहेको उनको भनाइ थियो । विक्रम संवत् २०७७ भदौमा सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्ट खरीदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भए पनि स्थानीय अवरोधका कारण उक्त काम ढिलाइ भएको थियो ।

दक्षिण कोरियाली टोली विराटनगर महानगरमा



विराटनगर (अस) । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाट गरेको छ । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गरेका थिए । किम जोङ्येकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो ।

टोलीले आगामी दिनमा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसँगै गरीव तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्रीसँगै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विगत दुई दशकदेखि कोरियायामा व्यवसायसँगै समाजसेवामा सक्रिय नवराज शिवाकोटीको समन्वयमा आएको द होप सेन्टरको टोली र महानगरबीच आगामी दिनमा शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने सहमति भएको छ । मेयर कोइरालाले दक्षिण कोरियाले कृषि, प्रविधि, शिक्षा र स्वास्थ्यमा गरेको प्रगति अनुकरणीय रहेको भन्दै प्रशंसा गरे ।

अनुदानमा साना सिँचाइ कार्यक्रम

कञ्चनपुर । कृषिको उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिकाले अनुदानमा साना सिँचाइका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । चार वर्षमा नगरपालिकाले ४० प्रतिशत अनुदानमा टि-बोरिड एक सय २४, डिप बोरिड तीन र स्यालो द्युबबेल ३२ किसानलाई उपलब्ध गराएको छ । नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा स्यालो द्युबबेल २६, २०७९/८० मा टि-बोरिड ६६, डिप बोरिड तीन र आव २०८०/८१ मा टि-बोरिड ४२, स्यालो द्युबबेल छ र आरटेजन बोरिड तीनओटा किसानको खेतमा जडान गरिएका छन् ।

चालु आवमा नगरपालिकाको कृषि विकास शाखाबाट १० ओटा र वडा नं ४ को वजेटबाट ६ ओटा गरी १६ ओटा टि-बोरिड किसानलाई उपलब्ध गराइएको छ । कृषि समूह, सहकारी, कृषि फार्माफाईट किसानलाई अनुदानमा टि-बोरिड, स्यालो द्युबबेल, डिप द्युबबेल जडान गरिएको शाखा प्रमुख धामीले बताए । भूमिगत जलस्रोतमा आधारित सिँचाइ प्रणालीमा जोड दिइएपछि किसानलाई खेतबारीमा लगाइने तरकारी बाली, अन्नबाली, उखुलगायत नगदे बालीमा सिँचाइ गर्न सहज भएको छ । अनुदानमा टि-बोरिड, स्यालो द्युबबेल, डिप द्युबबेललगायत उपलब्ध गराउने कार्यले नगरपालिकामा खेतीयोग्य जग्गाको ६४ प्रतिशत भागमा सिँचाइ सुविधा उपलब्ध भएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख कर्नसिंह बुढाएरले बताए ।

उनका अनुसार निजीक्षेत्रबाट जडान गरिएका र अनुदानमा उपलब्ध गराइएका टि-बोरिड, स्यालो द्युबबेल, डिप द्युबबेलबाट गरी नगरपालिकाको खेतीयोग्य जग्गाको भण्डै ९० प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको छ । 'सिँचाइको उपलब्धताले कृषिको उत्पादकत्व बृद्धि गर्न र किसानलाई समयमै खेती गर्न सहज भएको छ,' उनले भने, 'सिँचाइकै सुविधाले विगतको तुलनामा व्यावसायिक खेती गर्न किसानको संख्या बढ्दै गएको छ ।' किसानले मौसमी र बेमौसमी दुवैथरको खेतीमा संलग्न रहँदै आएको उनको भनाइ छ । शुक्लाफाँटा-९ का किसान धनिराम चौधरीले अनुदानमा टि-बोरिड जडान भएपछि खेती समयमै लगाउन पाइएको बताए । 'विगतमा सिँचाइ सुविधा नहुँदा अकाले पानीको भर पर्नुपर्थ्यो, अन्न उत्पादन हुँदा परिवार पाल्न समस्या हुन्थ्यो,' उनले भने, 'बोरिड जडान भएपछि समयमै खेती गरिने भएकाले अन्न उत्पादन बृद्धि हुन थालेको छ ।' रासस

काठ जिल्ला बाहिर बिक्री सूचना

(सूचना प्रकाशित मिति : २०८२/०१/२५ गते)

श्री सप्तकोशी सा.व.उ.स.बेलका न.पा.-०२, उदयपुरबाट उत्पादित रहेको विभिन्न लट्को बाल गोबिया ११७ थानको ७१३ ब्यूफिट, काठ जिल्ला बाहिर बिक्री गर्नु पर्ने भएकोले २१ दिने सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि समूहमा सम्पर्क राख्नु होला । श्री सप्तकोशी सा.व.उ.स.बेलका न.पा.-०२, उदयपुर



सिद्धार्थ केवलकार लिमिटेड
रजिष्टर्ड कार्यालय: बुटवल-१, सप्तकोशी
टेलिफोन नं.: ०३१-५३४६६३
Email: sctbcaor001@gmail.com, Website: www.siddharthacbclear.com

“शेयरधनी हातेमालो कार्यक्रम २०८२” सञ्चालन हुने सम्बन्धी सूचना

सूचना प्रकाशित मिति: २०८२ वैशाख २५ गते

यस कम्पनीको मिति २०८१ चैत्र १९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले सर्वसहमत निर्णय गरे बमोजिम आज मिति २०८२ वैशाख २५ गतेदेखि लागू भई मिति २०८२ असार २४ गतेसम्म कायम रहने गरी “शेयरधनी हातेमालो कार्यक्रम २०८२” सञ्चालन हुने व्यहोरा सम्पूर्ण शेयरधनीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस कार्यक्रममा सहभागिता जनाउन (कम्पनी र शेयरधनी बीच अनिवार्य रूपमा करारनामा सम्झौता गरी उक्त करारनामा सम्झौतामा उल्लेख भए बमोजिमको सेवा सुविधा लिने गरी यो कार्यक्रममा सहभागी हुनु) सम्पूर्ण शेयरधनीहरूमा अनुरोध गर्दछौं ।

सञ्चालक समितिको आज्ञाले कम्पनी सचिव सिद्धार्थ केवलकार लिमिटेड बुटवल-१, रूपन्देही



नेपाल एसबिआई बैंक लिमिटेड
NEPAL SBI BANK LTD.
THE MOST PREFERRED BANK FOR A TRANSFORMING NEPAL

नेपाल एसबिआई बैंक लिमिटेडको रामपुर शाखा स्थानान्तरण सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२/०१/१५)

यस नेपाल एसबिआई बैंक लि. को हाल पर्स जिल्ला बिरगंज माहानगरपालिका वडा नं. ११, श्रीपुरमा सञ्चालनमा रहेको रामपुर शाखा कार्यालय मिति २०८२ साल ज्येष्ठ महिनाको ४ गते देखा पर्‍स जिल्ला बिरगंज माहानगरपालिका वडा नं. १५, प्रतिमाचोक स्थित नयाँ भवनमा स्थानान्तरण भई वैकिङ्ग सेवा तथा कारोबार संचालन गरिने व्यहोरा यस बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, उक्त शाखा कार्यालय स्थानान्तरण गर्ने क्रममा यस शाखा कार्यालयमा अवस्थित लकुर समेत स्थानान्तरण हुने भएकाले लकुर सुविधा उपभोग गर्दै आउनु भएका ग्राहक महानुभावहरुलाई लकरमा कुनै किसिमको टुटफुट हुने सरसामान राख्नु भएको अवस्थामा स्थानान्तरण गर्ने क्रममा सरसामानहरुका क्षति हुनसक्ने सम्भावना भएको हुँदा शाखा कार्यालय स्थानान्तरण गर्ने उल्लेखित मिति आगावै बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सो लकरमा भएको सरसामानहरु निकाली सुरक्षित गर्नुहुन सुचित गरिन्छ । लकर स्थानान्तरण गर्ने क्रममा कुनै क्षति हुन गास्मा बैंक जबाफदेही हुने छैन । उक्त शाखा स्थानान्तरण कार्यले ग्राहक महानुभावहरुलाई पर्न गएको असुविधका लागि क्षमाप्रार्थी छौ ।

प्रधान कार्यालय, कमलादी काठमाण्डौ, नेपाल फोन नं. ०१-४२४३५१२	सम्पर्क शाखा कार्यालय रामपुर शाखा कार्यालय सम्पर्क नम्बर: ०४१-२३३३४३
--	--



अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड
Aviyan Laghubitta Bittiya Sanstha Ltd.
नेपाल राष्ट्र बैङ्कबाट घ बर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्षक्षेत्र भएको संस्था

केन्द्रीय कार्यालय, पनौती-४, काभ्रेपलाञ्चोक
फोन नं.: ०११-४४१०२७, ४४१०२८
Email : aviyanlaghu@gmail.com
Website : www.aviyanlaghubitta.com

Interim Financial Statements

Condensed Statement of Financial Position As on Quarter Ended 31st Chaitra 2081		
Particulars	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and cash equivalents	182,778,136	30,694,757
Statutory Balance and due from Nepal Rastra Bank	17,104,847	11,704,847
Placement with Bank and Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loans and advances to MFISs & Cooperatives	-	-
Loans and advances to customers	3,123,770,250	2,078,272,038
Investment securities	-	-
Current tax assets	5,684,792	7,569,703
Investment property	-	-
Property and Equipment	31,963,182	33,545,481
Goodwill and Intangible assets	1,097,242	929,084
Deferred Tax Assets	3,079,429	2,686,402
Other assets	14,433,919	46,493,968
Total Assets	3,379,911,797	2,211,896,278
Liabilities		
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instrument	-	-
Deposits from customers	320,973,697	234,490,711
Borrowings	2,712,870,439	1,681,045,565
Current Tax Liabilities	-	-
Provisions	-	-
Deferred Tax Liabilities	-	-
Other liabilities	55,324,613	46,909,134
Debt securities issued	-	-
Subordinated Liabilities	-	-
Total Liabilities	3,089,168,749	1,962,445,411
Equity		
Share Capital	250,000,000	250,000,000
Share Premium	-	-
Retained Earnings	(59,127,201)	(72,650,718)
Reserves	99,870,249	72,101,586
Total Equity	290,743,048	249,450,868
Total Liabilities and Equity	3,379,911,797	2,211,896,278

Condensed Statement of Profit and Loss As on Quarter Ended 31st Chaitra 2081				
N.R.S.				
Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto This Quarter	This Quarter	Upto This Quarter
Interest income	103,412,234	265,927,160	74,854,527	213,581,761
Interest expense	56,175,882	155,532,795	48,639,543	154,883,440
Net interest income	47,236,352	110,394,365	26,214,984	58,698,320
Fees and commission income	12,002,722	33,244,163	7,727,611	21,310,626
Fees and commission expense	-	-	-	-
Net fee and commission income	12,002,722	33,244,163	7,727,611	21,310,626
Net interest, fee and commission income	59,239,074	143,638,527	33,942,595	80,008,946
Net trading income	-	-	-	-
Other operating income	-	-	-	-
Total operating income	59,239,074	143,638,527	33,942,595	80,008,946
Impairment charge/(reversal) for loans and other losses	7,166,209	24,555,869	301,847	18,889,721
Net operating income	52,072,864	119,082,658	33,640,747	61,119,225
Operating expense	24,998,330	87,355,004	27,246,361	83,453,054
Personnel expenses	14,455,403	53,523,360	15,632,779	52,634,911
Other Operating expenses	9,916,154	31,098,382	10,389,662	27,977,008
Depreciation and Amortization	626,773	2,733,263	1,223,920	2,841,135
Operating Profit	27,074,534	31,727,654	6,394,387	(22,333,829)
Non operating Income	-	-	-	-
Non operating expense	-	-	-	-
Profit before income tax	27,074,534	31,727,654	6,394,387	(22,333,829)
Income tax expense	8,358,572	9,224,772	-	-
Current tax	7,960,301	7,960,301	-	-
Deferred Tax	398,271	1,264,471	-	-
Profit for the period	18,715,962	22,502,882	6,394,387	(22,333,829)

Condensed Statement of Comprehensive Income As on Quarter Ended 31st Chaitra 2081				
Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto This Quarter	This Quarter	Upto This Quarter
Profit for the period	18,715,962	22,502,882	6,394,387	(22,333,829)
Other Comprehensive Income	-	-	-	-
Total Comprehensive Income	18,715,962	22,502,882	6,394,387	(22,333,829)
Basic Earning Per Share (Annualized)	29.95	12.00	10.23	(17.87)
Diluted Earning per Share	29.95	12.00	10.23	(17.87)

Ratios as Per NRB Directives				
Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto This Quarter	This Quarter	Upto This Quarter
Capital Fund to RWA	9.79%	9.79%	9.13%	9.13%
Non Performing Loan (NPL) to total Loan	6.84%	6.84%	4.92%	4.92%
Total loan loss provision to Total NPL	31.59%	31.59%	34.32%	34.32%
Cost of funds	8.53%	8.92%	9.62%	9.62%
Credit to Deposits and Borrowing Ratio	100.52%	100.52%	881.67%	881.67%
Base rate	12.33%	13.98%	14.85%	14.85%
Interest Rate Spread	6.57%	6.23%	5.50%	5.50%

Details about the Distributable Profit for the Quarter		
Particulars	This Quarter Ending	Immediate Previous Year Quarter Ending
Net Profit/(Loss) as per statement of Profit or Loss	22,502,882	(22,333,829)
Appropriations:	4,950,634	-
a. General Reserve	4,500,576	-
b. Foreign Exchange Fluctuation reserve	-	-
c. Capital redemption reserve	-	-
d. Corporate social responsibility fund	225,029	-
e. Employees training fund	-	-
f. Client protection fund	225,029	-
g. Other	-	-
Regulatory Adjustment	(27,302,531)	(39,745,797)
a. Interest receivable (-)/previous accrued interest received (+)	(28,567,002)	(39,745,797)
b. Short loan loss provision in accounts (-)/reversal (+)	-	-
c. Short provision for possible losses on investment (-)/reversal (+)	-	-
d. Short loan loss provision on Non Banking Assets (-)/reversal (+)	-	-
e. Deferred tax assets recognized (-)/ reversal (+)	1,264,471	-
f. Goodwill recognised (-)/ impairment of Goodwill (+)	-	-
g. Bargain purchase gain recognized (-)/reversal (+)	-	-
h. Actuarial loss recognized (-)/reversal (+)	-	-
i. Other	-	-
Net Profit for the Qtr end 31st Chaitra 2081 available for distribution	(9,750,284)	(62,079,626)
Opening Retained Earning as on Shrawan 1	(49,376,918)	(10,571,092)
Adjustment(+/-)	-	-
Distribution:-		
Bonus Shares Issued	-	-
Cash Dividend Paid	-	-
Total Distributable Profit or (loss) on Qtr End date	(59,127,201)	(72,650,718)
Annualized Distributable Profit/Loss per share	(24.95)	(37.34)

Interest Rate

1. Saving 7.5 % - 8 %	2. Loan and Advance 15 %
-----------------------	--------------------------

Notes:

- Above financial statements are prepared in accordance with Nepal Financial Reporting Standards (NFRS).
- Interest Income of the NPA accounts has been recognized on cash basis. The Microfinance has not factored fees and points paid or received on loans and advances in the application of effective interest rate. These have been recognized directly in the Statement of Profit or Loss. Loan and advances are stated at net of impairment charge and included interest receivable on loan.
- Microfinance has assessed and measured impairment on loan and advances under rules prescribed by Nepal Rastra Bank. It is expected that impairment under NRB rules will be higher than impairment under ECL.
- Above figures may vary upon otherwise direction made by Statutory auditor and Regulators.
- Figures has been regrouped/rearranged/restated wherever necessary.
- The cost of funds and base rate are calculated as per NRB's prescribed method, using three months' data for the current quarter and nine months' data for the year-to-date.
- The detailed interim financial statements has been uploaded in the website www.aviyanlaghubitta.com.

धितोपत्र दाता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धि)

आ.व. २०८१/०८२ को तेस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण :

क. वित्तीय संस्थाको तेस्रो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण : अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (वित्तीय संस्था) को आ.व. २०८१/२०८२ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत (Unaudited) वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसैसाथ प्रकाशित गरिएको छ ।

ख। प्रमुख वित्तीय अनुपातहरु :

प्रति शेयर आम्दानी(वार्षिक)	मूल्य आम्दानी अनुपात(गुणा)	प्रति शेयर नेटवर्क	प्रतिशेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
१२.००	८७.८१	११६.३०	१३५१.९६	२४.१०


२. व्यवस्थापकीय विवरण :

(क)त्रैमासिक अवधिमा वित्तीय संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण : देशका २१ वटा जिल्लामा वित्तीय संस्थाका २० वटा शाखा अर्न्तगत ३४,०५७ जना सदस्य तथा १८,७९९ जना ऋणी रहेका छन् । यस अवधिसम्ममा रु.३२.०९ करोड बचत संकलन भएको र रु.३०८.८३ करोड कर्जा लगानीमा रहिरहेको छ । विगतमा वित्तीय संस्थाको शाखा संख्या अनुसार व्यवसाय विस्तार कम भएको दुवै तेश्रो त्रैमासिक अवधिमा कर्जामा रु.३४.४९ करोड र बचतमा रु.२.४१ करोड थप भएको छ, फलस्वरूप आम्दानीमा पनि सुधार भएको छ । उचित व्यवस्थापन तथा उपलब्ध श्रोतसाधनको सहि तरलले प्रयोग गर्दै विपन्न वर्गका ऋणीहरुको आवश्यकता पूर्ता गर्दै आम्दानीमा सुधार गर्न वित्तीय संस्था प्रयत्नशील रहेको छ ।

(ख)आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विवरणालासक विवरण : आगामी दिनमा सदस्य विस्तारका रणनीतिरहित वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रहरुमा अझ प्रभावकारी रूपमा सेवा तथा सुविधाको विस्तार गर्ने लक्ष्य रहेको छ । वित्तीय संस्थाले सदस्यहरुको क्षमता अभिवृद्धि, उच्चमशिलता विकास र व्यावसायिक विस्तार गर्न व्यावसायिक साक्षरता कार्यक्रमहरु गर्दै आइरहेको छ । यस आ.व.मा वित्तीय संस्थाले कार्यक्रम विस्तार र गुणस्तरमा दुवै पक्षलाई साधसार्थै लैजाने नीति लिएको छ । आगामी अवधिमा पनि प्रभावकारीरूपमा व्यवसायिक उपलब्धी हासिल गर्ने वित्तीय संस्था प्रयत्नशील रहने छ ।

(ग)वित्तिको अनुभवबाट संगठित क्षेत्रको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्ने सकेको घटना अस्त्या आदि भएमा सो सम्बन्धी विवरणालासक विवरण : लघुवित्त संस्थाको आर्थिक कार्य सामाजिक प्रभावको कारणले गर्दा लघुवित्त कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्ने वित्तीय संस्थाले थप मेहनत गर्नुपर्ने छ । वित्तीय संस्थाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै शाखा संख्या अनुसार सेवाग्राही तथा कारोबार रकम बृद्धि गर्नुपर्ने देखिन्छ । सम्भावित जोखिम प्रति व्यवस्थापन सजग रहेको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण : (क)यस अवधिमा वित्तीय संस्थाले कुनै विरुद्ध मुद्दा दायर गरेको र

तस्वीर : रासस

बागलुङको बडिगाड गाउँपालिका-७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी बडिगाड खोलामा नवनिर्मित मोटेरेबल पुल र आसपासका क्षेत्र । पुल रु. सात करोड ६६ लाखमा निर्माण भएको हो ।

दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोबामा 'एक घर, एक धारा' सहितको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/७६ देखि शुरू गरेको योजना सात वर्षमा सम्पन्न भएको हो ।

करीब पाँच करोड लगानीमा चारओटा योजनामा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका प्रमुख सिनियर डिभिजनल प्रमुख भलकमोहन ओफाले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षमा विनियोजन भएको २० लाख बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा रु. चार लाख ६७ लाख ९६ हजार खर्च भएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा योजना निर्माण गर्न सात वर्ष लागेको हो ।

गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टँकीमा संकलन गरेर पाइपलाइनमार्फत घरघरमा लगेर वितरण गरिएको दोवा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुंजाले बताए ।

मुहान, टँकी र मुख्य पाइपलाइनको भौतिक संरचना निर्माणमा सघाएको कार्यालयले मुख्य पाइपलाई निर्माण गरेको हो । शाखा पाइपलाईन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन् । योजनालाई व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्यूनतम शुल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पूजाले बताए । अन्नपूर्ण-१ का बडा अध्यक्ष दिलीप गर्बुंजाला अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो । आयोजना निर्माण भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका उनले बताए ।

स्थानीयवासी तालदेवी पुनले घरकै धारामा पानी आपूर्ति भएपछि समयको बचत भएको र भञ्जफट हटेको बताए । 'पानी लिनका लागि मुहानमा जान, आउन लाने समय र भञ्जफट हटेको छ,' उनले भने 'शुद्ध र सफा पानी भएपछि दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमी आएको छ । रासस

नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौँ (अस) । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीय हितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधवार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयका रजिष्ट्रार डा. सूर्यराज आचार्य र परिसंघका महानिर्देशक डा. घनश्याम ओफाले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले शीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताए । उनले शैक्षिक योग्यता हुने तर शीपयुक्त सिकाइ बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले शीपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने विश्वास व्यक्त गरे । नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले नेपाल विश्वविद्यालयले हालको



परम्परागत शैक्षिक कार्यक्रमलाई रुपान्तरण गर्ने विश्वास समेत व्यक्त गरे ।

विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले विश्वविद्यालयका विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि उद्योगहरूमा इन्टर्नसीप गराउन परिसंघले सहयोग गर्नुपर्ने बताए । शीपयुक्त शिक्षा प्रदान गर्ने गरी विश्वविद्यालय अगाडि बढेको भन्दै उनले अहिलेको आवश्यकता पनि त्यही रहेको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्कीले शीपयुक्त, उद्यमशीलता, नवीनतासँगै

विद्यार्थीमा असल भावना विकास गराउने गरी कार्यक्रम ल्याइने बताए । विश्वविद्यालय नयाँ अवधारण अनुसार अगाडि बढेकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग अनुभव, पाठ्यक्रम विकास, नयीनता, अनुसन्धानलगायतका क्षेत्रमा विश्वविद्यालयसँग सहकार्य गरिने बताए । सो अवसरमा नेपाल विश्वविद्यालयका बोर्ड सदस्यहरू डा. जगदीशचन्द्र पोखरेल, डा. बिमला राई पौडेल, डा. लालकृष्ण केसीलगायत सहभागी थिए ।

बजाजको ‘हवील्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौँ (अस) । बजाज नेपालले 'हवील्स अफ मेमोरी' प्रतियोगिता गरेको छ । यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको कम्पनीको भनाइ छ । प्रतियोगितामा बजाज राइडरहरूलाई १२ नेपाली महीना प्रतिनिधित्व गर्ने तस्वीर शेयर गर्न आमन्त्रण गरिएको थियो । यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भ अनुसार अर्भौँ आत्मीय रूपमा भल्काउने अवसर प्रदान गरेको बताइएको छ ।

प्रतियोगितामा ७० जना सहभागीबाट सृजनात्मक, कलात्मक र भावनात्मक तस्वीर प्राप्त भएको बताइएको छ । तीमध्ये बहुपक्षीय मूल्यांकन अनुरूप १२ जना विजेता छनोट

गरिएको छ । सम्मान स्वरूप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । प्रत्येक विजेताले रु. १० हजार बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् । विजेता तस्वीरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिने बताइएको छ । कर्निभल वैशाख १६ देखि भृकुटीमण्डपमा भइरहेको छ । हंसराज हुंलासचन्द्र एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अभितराज चालिसेले 'हवील्स अफ मेमोरी' प्रतियोगिता कम्पनीको ब्रान्ड र ग्राहकबीचको आत्मीय सम्बन्ध कम्पन मजबुत बनाउन गरिएको प्रयास भएको बताए । प्रत्येक नेपाली महीनालाई सम्मान गर्दै, बाइक प्रेमीको जोश, सृजनशीलता र समर्पणलाई समेट्न पाउँदा उत्साहित भएको उनको भनाइ छ ।

चितवनमा आजदेखि घर बनाउने मेला



चितवन (अस) । चितवनमा आज (बिहीवार)देखि घर बनाउने मेला शुरू हुँदैछ । घरजग्गा कारोबार तथा घर निर्माणसम्बन्धी जानकारी दिने उद्देश्यसहित मेला हुन लागेको आयोजक संस्था एसबन होम्स र भी-गुपको भनाइ छ ।

भी-गुपका अध्यक्ष तथा मेलाका संयोजक विपिन कँडेलले चितवनमा घरजग्गा कारोबार तथा घर निर्माणको कार्य तीव्र रहेकोले यसलाई व्यवस्थित र यसबारे जानकारी दिने उद्देश्यले मेला गर्न लागिएको बताए । उद्योग वाणिज्य संघ चितवनको परिसरमा गर्न लागिएको मेला शनिवारसम्म चल्नेछ । मेलामा घरजग्गा, निर्माण सामग्री लगायतका ३० ओटा स्टल रहेका छन् । एसवान होम्सका अध्यक्ष सुरज न्यौपानेले घर बनाउने

कामलाई धेरैले प्राथमिकतामा राख्ने भएकाले घर बनाउँदा लाग्ने लागत, प्रक्रिया, समय लगायतका बारेमा जानकारी दिन मेला आयोजना गरिएको बताए ।

घरनिर्माण गर्ने निर्माण कम्पनी, हाईवेयर विक्रेता तथा सेवाग्राहीबीच प्रत्यक्ष भेट हुने भएकाले मेला उपलब्धीमूलक हुने न्यौपानेको भनाइ छ । मेला १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा सरकारी निकाय, व्यवसायी, विज्ञ र उपभोक्ताबीच परामर्श, अभिमुखीकरण, विद्यार्थी अन्तरक्रिया समेत गरिने बताइएको छ । त्यस्तै, मेलामा ८२ जना श्रमिकलाई सम्मान पनि गरिने आयोजकले बताएको छ ।

Congratulations!

We extend our hearty congratulation & best wishes to Electricity Regulatory Commission-Nepal for its glorious 6th Anniversary.



bpc
BUTWAL POWER COMPANY LIMITED



SANIMA HYDRO
SANIMA HYDRO FAMILY
Dhumbarahi, Kathmandu, Tel: 4373030



Maulakalika Hydropower Company Ltd.
Kamaladi, Kathmandu
Tel: 5913897



Binayak Marg, Anamnagar, Kathmandu
Tel: 5172683



Arun Valley Hydropower Development Co. Ltd.
4th Floor Trade Tower, Thapathali
Kathmandu, Nepal



Mailun Khola Jal Vidhyut Co. Ltd.
Kathmandu, Nepal
Tel: 4532372
E-mail: mailungwhink.com.np
Website: www.mailungkhola.com.np



Singati Hydropower Energy Ltd.
Kotal marg, Near Gokhargokhari, Kathmandu
Tel: 01-4543203, 4543202
Email: shehydro@gmail.com
Url: www.singathydro.com



Himalayan Power Partner Ltd.
Address: Panipokhari, Maharajgunj
Phone: +977-01-4002801
Email: hpphydro@gmail.com

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

(सूचना प्रकाशन मिति २०८२/०१/२५)

यस कार्यालयबाट मिति २०८१/११/२७ गतेका दिन अभियान राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित बोलपत्र आह्वानको सूचना अनुसार दर्ता हुन आएका बोलपत्रहरूको मूल्याङ्कन गर्दा तपशिल बमोजिमको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भई मूल्याङ्कन समितिबाट स्वीकृतिका लागि सिफारिस भई आए बमोजिम सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ को प्रयोजनार्थ सोही ऐनको दफा २७ को उपदफा (२)र कृषि विकास बैंक लि. आर्थिक प्रशासन विनियमावली २०६४ को विनियम ८० (ख)को उपविनियम (२) र विनियम १०६ बमोजिम बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धित सबै बोलपत्रदाताहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

क्र. स	बोलपत्रको विवरण	छनोट भएको बोलपत्रदाताको नाम, ठेगाना	कबोल रकम भ्याट र ईन्सुरेन्ससहित
१.	Invitation Number : ADBL/CS/14/2081/82 Construction of Civil, Electrical and Other Related Office Worksat ADBLBranch Satdobato, Lalitpur .	We5 Interior Solution and Construction, Gaidhabhetpur-4, Mahottari	रु. ३३,८०,८२६।४५ (तैतिस लाख असी हजार आठ सय छबिस र ४५/१००)



कृषि विकास बैंक लि.

भौतिक सम्पति तथा नयाँ परियोजना विकास विभाग
मुख्य कार्यालय रामशाहपथ, काठमाडौँ



राज ब्रुअरी प्रा. लि. नवलपरासी, नेपाल

सार्वजनिक सूचना

मिति २०८२/०१/२५ गतेदेखि नेपाल भरी लागू हुने गरी यस कम्पनीको देहाय बमोजिमको उत्पादनहरूको निम्नानुसार मूल्य निर्धारण गरेको व्यहोरा सबैको जानकारीको लागि सूचित गरिन्छ ।

विवरण	गोर्खा स्ट्रङ्ग बियर बोटल (१२×६५० मि. लि.)
डिलर मूल्य (प्रति कार्टुन)	३,६०८.९७
डिलर कमिसन (प्रति कार्टुन)	९३.८३
थोक बिक्रेता मूल्य (प्रति कार्टुन)	३,७१५.००
थोक बिक्रेता कमिसन (प्रति कार्टुन)	८६.७५
खुद्रा बिक्रेता मूल्य (प्रति कार्टुन)	३,८१३.०१
खुद्रा बिक्रेता कमिसन (प्रति कार्टुन)	२६६.९९
अधिकतम उपभोक्ता मूल्य (प्रति कार्टुन)	४,०८०.००
अधिकतम उपभोक्ता मूल्य (प्रति बोटल)	३४०.००

नोट: उपरोक्त निर्धारित बिक्री मूल्यहरूमा डिलर मूल्यदेखि खुद्रा बिक्रेता मूल्यसम्म मूल्य अभिवृद्धि करको दायित्व समेत समावेश गरिएको छ ।

राज ब्रुअरी प्रा. लि. नवलपरासी, नेपाल ।



अखण्ड बचत तथा ऋण सहकारी संस्था लि.

मुख्य कार्यालय: का.म.न.पा.-१४, कलंकी, नेपाल
फोन नं.: ०१-५२१९७७७७
Email: akhandasacco@gmail.com

गोप्य शिलबन्दी बोलपत्रद्वारा धितो लिलाम गर्ने बारे ३५ दिने

अत्यन्त जरुरी सूचना

(सूचना प्रकाशन मिति: २०८२/०१/२५, आर्थिक अभियान राष्ट्रिय दैनिक)

यस संस्थाको ऋण नीति बमोजिम तपसिलमा उल्लेखित ऋणीले यस सहकारी संस्थाबाट लिनु भएको ऋणको समय-समयमा संस्थालाई तिर्नु बुझाउनु पर्ने सोंवा, सोंवाको किस्ता, व्याज र हर्जना व्याज रकम नतिरी नबुझाई संस्थासंग गरेको ऋण सम्बन्धी शर्त कबुलियत उल्लंघन गरि पटक पटक मौखिक एवम् लिखित तरताकेता र आर्थिक राष्ट्रिय दैनिकमा मिति २०८१/१२/१३ मा ऋण चुक्ता गर्न आउने सम्बन्धि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत संस्थाको बक्यौता रकम बुझाउने तर्फ कुनै पहल नगरी बेवास्ता गरी बसेको हुनाले कर्जा लिदा संस्थामा दृष्टिवन्धक राखिएको तपसिल बमोजिमको धितो जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्रि गरि संस्थाको लेना रकम असुल उपर गर्नुपर्ने भएकाले सम्बन्धित सरोकारवाला पक्षहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । संस्थाको तिर्नु बुझाउन बाँकी रकम यस सूचना प्रकाशित मितिबाट ३५ औं दिनभित्र चुक्ता गरि संस्थामा रोक्का रहेको धितो फुकुवा गर्नुहोला अन्यथा ३६ औं दिनमा धितोको लिलाम प्रक्रिया (गोप्य शिलबन्दी) बाट लेना रकम असुलउपर गरिने र सो बाट पनि अशुलउपर हुन नसकेमा ऋणी तथा जमानिको अन्य जायजैथा बाट असुलउपर गर्न प्रचलित कानून बमोजिम प्रक्रिया अगाडी बढाईने तथा ऋणी तथा जमानिकोलाई कानून बमोजिम कालो सूचीमा नाम समावेश गरिने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराउदछौं ।

- ❖ धितो लिलाम हुने मिति : २०८२/०२/२९ गते बिहिबार ।
- ❖ धितो लिलाम हुने स्थान : संस्थाको कार्यालय कलंकी काठमाण्डौं ।
- ❖ धितो लिलाम हुने समय : दिउँसो १:००-४:०० बजे ।
- ❖ गोप्य शिलबन्दी फारम संस्थाको कार्यालय बाट प्राप्त गर्न सकिनेछ ।

धितो लिलाम(गोप्य शिलबन्दी) सम्बन्धी अन्य शर्तहरू :

- आफुले सकार गरि लिन चाहेको धितोको छुट्टा छुट्टै सम्पति के कति रकममा सकार गरी लिन चाहेको हो सो रकमको अंक तथा अक्षरमा स्पष्ट लेखिएको हुनु पर्नेछ ।
- शिलबन्दी बोलपत्र खोल्ने निर्धारित मितिमा बोलपत्रदाता, निजको प्रतिनिधी र अन्य प्रतिनिधीको रोहबरमा खोलिनेछ तर बोलपत्रदाता वा निजको प्रतिनिधी उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पुग्ने छैन ।
- शिलबन्दी बोलपत्र पेश गर्ने व्यक्तिले बोलकबोल गरेको मूल्यको १०% (दश प्रतिशत) ले हुने धरौटी रकम यस संस्थाको नाममा लक्ष्मी सनराईज बैंकमा रहेको बैंक खाता नं. १५७०८९५४८३७०१००१ मा सोही दिनमा जम्मा गरेको सक्कलै भौचर संकलन गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
- लिलाम सकार गरेको अचल सम्पत्तिको स्वामित्व हस्तान्तरण सम्बन्धी सम्पूर्ण खर्च तथा लान्ने शुल्क तथा अन्य दै-वस्तुर उक्त लिलाम सकार गरी लिनेले नै व्यहोर्नु पर्नेछ ।
- गोप्य शिलबन्दीमा कसैले पनि लिलाम सकार नगरेमा संस्था आफैले लिलाम सकार गर्नेछ र धितो लिलाम हुने दिन सार्वजनिक विद्रा परेमा भोलिपल्ट लिलाम हुनेछ ।
- धितो लिलाम सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
- यस सम्बन्धी अन्य थप जानकारीको लागि कलंकी काठमाण्डौं स्थित यस संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

क्र.सं.	ऋणी तथा जमानतकर्ताहरु	धितोको सुरक्षणको विवरण	फोटो
१.	ऋणीको नाम र ठेगाना : नाम : चित्रा थापा बाबुको नाम : लाल बहादुर थापा क्षेत्री बाजेको नाम : फत्त बहादुर थापा स्थायी ठेगाना : का.म.न.पा.-१४, कलंकी,काठमाण्डौं । हालको ठेगाना : का.म.न.पा. १४, काठमाण्डौं । ना.प्र.नं. : १८३२२ जारी मिति : २०७२-०४-२६ (प्रथम प्रतिलिपि)	काठमाण्डौं जिल्ला जीतपुर वा.वि.स.ब.डा नं. ०९, स्थीत ऋणी चित्रा थापा को नाममा मालपोत कार्यालय मनमैजुमा दर्ता थ्रेप्ला कायम रहेको कि.नं. २३० को १९०.७८ वर्ग मिटर क्षेत्रफलको जग्गा र सोको लिगलिगगापत समेत ।	 ऋणी

मजदूर–मालिक सम्बन्ध

युनियन गैरराजनीतिक हुनुपर्छ



श्रम ऐन २०५२ मा शुरू गरिए पनि यसको कार्यान्वयन यदाकदा सरकारी कम्पनीमा बाहेक अन्य निकायमा छैन । हालै मात्र ‘सर्वोच्च अदालतले बैकमा श्रम ऐन नलाग्ने’ भनेर आदेश गरेपछि फ्नै सहज बनेको छ ।

अर्जुन मोहन मट्टराई

कोही व्यक्ति घराना उद्योग प्रतिष्ठान कम्पनी मात्र नभई समग्र स्थिति भयानक छ । तर, व्यापारीहरूले चुनावका बेला पार्टीलाई चन्दा दिने भएकाले यो शोषण हटाउन सरकारहरूले कुनै कदम चालेका छैनन् । श्रमिकले पनि आवाज निकाल्ने अवस्था छैन किनकी जागीर जाने भय छ ।

श्रमिक आबद्ध संघ र संगठनको भूमिका

नेपालमा सबैजसो उद्योग प्रतिष्ठानमा कुनै न कुनै नाउँमा संघ र संगठन छ र पनि उनीहरूको नेतृत्ववर्ग अर्थात् श्रमिक नेताहरूले उद्योग र प्रतिष्ठानमा मजदूर श्रमिकको नेता अर्थात् नेतृत्व गरे तापनि स्वार्थकेन्द्र बनेर पार्टीलाई सघाउँदै व्यापारीसँग मिलेर मजदूर वर्ग निचोर्न, सताउन्, शोषण गर्न प्रत्यक्ष र परोक्ष काम गरिरहेका छन् ।

देश विदेश घुम्ने, मजदूरका नाउँमा लेवी उठाएर ठग्ने, आफूखुशी गर्ने, लेखापरीक्षण नगर्ने जस्ता

■ **नेपालमा मालिक मजदूर सम्बन्ध विकासका लागि युनियनको नेतृत्व राजनीतिक वर्गबाट नभई श्रमिक वर्गबाट हुनुपर्छ ।**

■ **नेपालका सबैजसो राजनीतिक दलमा कामको बेला मजदूर बोक्ने, ढाल बनाउने अन्य बेला वास्तै राख्ने राख्ने राजनीतिक संस्कार छ ।**

■ **देश विदेश घुम्ने, मजदूरका नाउँमा लेबी उठाएर ठग्ने, आफूखुशी गर्ने, लेखापरीक्षण नगर्ने काम भइरहेको छ ।**

■ **मजदूर तथा कामदार कर्मचारी मनोवैज्ञानिक रूपमा निर्धक्क भएर काममा जाने स्थिति छैन ।**

■ **धैर्य, आँट, लगनबाट कमाउन सकिन्छ भन्ने सोच हराउँदै लुट, भ्रूट, कुटलाई मूलमन्त्र मान्ने सामाजिक उत्तरदायित्वविहीनता मौलाउँदो छ ।**

■ **कुनै उद्योग व्यवसायीले धन कमायो र सफल बन्यो भने त्यो उसका लागि अभिशाप बन्छ । उसलाई सामन्ती, लुटेरा, ठग, बिचौलिया, तस्कर, दलालको ट्याग लगाइन्छ ।**

■ **श्रमिकका इमानदारी, मेहनतप्रति विश्वास, व्यवसायी र उद्योगीमा नैतिकता, सामाजिक उत्तरदायित्व बोध हुनुपर्छ ।**

श्रमिकले अन्तराष्ट्रिय

काम भइरहेको छ । काम नगर्ने वर्गले मजदूरको नेतृत्व गरिरहेको अवस्था छ । साथै एकै उद्योग सेवा प्रतिष्ठान कम्पनीमा धेरै मजदूर युनियन छन् जसमा सरकार मुकदर्शक बनेको छ । कतिपय मजदूर नेता सांसद मन्त्री बनेका छन् तर उनीहरूबाट मजदूरको होइन आफ्नै भलो गर्ने काम भइरहेको छ । उनीहरूले न त मध्यस्थको काम गरेका छन् न यसबाट मालिक मजदूर दुवैको हित भएको छ ।

स्वस्थ तथा सुरक्षित कार्यस्थल

यो विषय गम्भीर रहे तापनि देशमा वैदेशिक रोजगारमा गएकोहरूको दैनिक एक दुई जनाको लाश आइरहेको छ भने मुलुकिभित्रै पनि कामको रिलसिलमा दुर्घटनाबाट घाइते विरामी हुने गरेका छन् ।

साँघुरो, होचो, हावाको प्रवाह नहुने किसिमको अस्वस्थ कार्यस्थल उद्योग र कलकारखाना प्रतिष्ठान, कम्पनीमा श्रमिकले काम गर्न बाध्यता छ । उदाहरणका लागि टाढा जानु पर्दैन । प्रायः कार्यालयहरूको रिसेप्सन कार्यालयको भन्याडमुनि हुने गर्छ । स्वच्छ पिउने पानीको सुविधा, हावा आउने जाने, स्थान, क्यान्टिन, युनियनको अग्यास, विदा, तालिम विकास, खाजा समय, जोखिम बीमा, औषधोपचार, नियुक्तिपत्र कुनै नियमन छोल्ले अधिकार, वृत्तिविकास आदिको व्यवस्था कमै उद्योग र प्रतिष्ठानहरूमा छ । यसमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ

कम कर्मचारी, स्पष्ट नीतिको अभाव, राजनीतिक इच्छाशक्तिको अभावमा श्रम कार्यालय र श्रम अदालतमा केवल जागीर खाने र तलब पकाउने अवस्था छ । अदालतको काममा ढिलाइ छ । आन्तरिक तथा बाह्य श्रम दुवैमा सरकार नेतृत्व चुकेको छ ।

ऐननियम समयानुकूल परिमार्जन अभाव

सरकार संसद्‌ले मौजुदा ऐनकानून नियम विनियममा परिवर्तन गरी समयानुकूल नबनाउँदा कार्यान्वयनमा समस्या छ । ऐन पुरानो तरीकाको अभ्यासबाट बनेको छ र परिमार्जन पनि सबै स्टक होल्डरसँग सहकार्य, वातांलाप तथा छलफलबाट नभएकाले लागू नहुने अवस्था छ । राजनीतिक वृत् तथा सरकारमा जाने व्यक्तिहरूमा भरिएको अहंकार तथा मपाईत्व एवं सर्वज्ञानीको भ्रमले गर्दा समस्या भइरहेको छ ।

मानसिक र शारीरिक श्रम गर्ने सबै खाले श्रमिकमा समस्या छन् । सरकार समाधानमा डराउँछ किनकि चन्दा गुम्ने डर छ । साथै मौजुदा ऐनमा नै पनि व्याख्यामा कठिनाइ, सरकारी निकायबीच नै समन्वय छैन । ऐनमा यदाकदा परिमार्जन भए पनि मूल श्रमिकको हित गर्ने बुँदामा परिमार्जन भएकै छैन । श्रम मन्त्रालय नै श्रमिकको हितमा छैन ।

कामदार तथा मजदूर आफैँमा समस्या
समयानुकूल शीप, दक्षता, योग्यता र ज्ञानको

अभाव तथा सिकने लगन एवं भावना नहुनु, कुलत दुर्ब्यसन, आर्थिक अनुशासनहीनता, काममा लापर्वाही, जिम्मेवारीको कमी, नियमितता र कामको सम्मान नभएका कारण मजदूर, कामदार श्रमिक वर्ग ठगिएको, लुटिएको, च्यापिएको र दबिएका छन् । श्रमिक दलहरूको भोट बैंक मात्र भइरहेका छन् किनकि दलहरूले चुनावताका श्रमिकलाई मीठा आश्वासन बाँड्छन् । यसैमा भुलिरहेका छन् ।

मालिक तथा रोजगारदातामा समस्या
मालिक वर्गमा धेरै धन कमाउने हुटहटी छ । दण्डहीनता, स्वेच्छाचरिता, अहम्, अज्ञानता आदि कारणले मेहनत, जाँगर र लगनबाट धन कमाउनेभन्दा पनि चाकडी, चाप्सी, नेता रिजाउने, पोलिसीमा खेल्ने, कर छली, नीतिगत भ्रष्टाचारका माध्यमबाट कमाउने सोच मालिक वर्गमा पाइन्छ । कल्पित भावना, आफ्नो श्रम, शीप र बुद्धिविवेकप्रति अविश्वास, रातारात धनी बन्ने सोच आदिले समस्या छ । धैर्य, आँट, लगनबाट कमाउन सकिन्छ भन्ने सोच हराउँदै लुट, भ्रूट, कुटलाई मूलमन्त्र मान्ने सामाजिक उत्तरदायित्वविहीनता मौलाउँदो छ ।

एकातिर कर छल्ने प्रवृत्ति छ भने अर्कोतर्फ श्रमशोषणको मनोबलबाट उद्योग व्यवसायी वर्ग ग्रस्त छ । यसमा सरकार, दल तथा यिनका नेताको मूल कमजोरी देखिन्छ । व्यवसायी तथा उद्योगी उद्योग व्यवसायबाट भन्दा अन्य कुराबाट अधि बढिन्छ भन्ने सोचमा छन् । उद्योग र व्यवसायीहरूमा चन्दा आतंक छ साथै ‘गरी खान देऊ’ भनिरहेको स्थिति छ ।

अख्तियार, सर्तकता, सम्पत्तिशुद्धीकरणको अडचन

कुनै उद्योग व्यवसायीले धन कमायो र सफल बन्यो भने त्यो उसका लागि अभिशाप बन्छ । उसलाई सामन्ती, लुटेरा, ठग, बिचौलिया, तस्कर, दलालको ट्याग लगाइन्छ । मानौं, कमाउनु पाप हो भन्ने उसले मेहनत र लगनबाट कमाइरहेको छ । उसले कमाएको धनमा सरकार, कर्मचारी, पार्टी, टोले गुन्डा, डन, प्रहरी सबै सिनोमा निद्र रमाएकै रमाएर चरितर्फबाट लुछ्छुन प्रहार गर्छन् । तसाँउने, धम्काउने, लखेट्ने, थकाउने, दुःख दिने गर्छन् । जवम्म सरकारले यी विषयको अन्त्य गर्दैन तबसम्म राम्रो औद्योगिक वातावरण बन्दैन । न त उद्योगी र मजदूरबीच सुमधुर सम्बन्ध बन्छ ।

समाधान के त ?

विद्यमान श्रम ऐन र कानून परिवर्तन गर्नुपर्छ । परिवर्तन गर्दा विज्ञ तथा सरोकारवालालाई विश्वासमा लिनुपर्छ । मौजुदा कानून संशोधनमा जाँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश हेरिनुपर्छ । देशमा सकारात्मक औद्योगिक वातावरण बनाउन उचित मुनाफा समुचित ज्याला र लचिलो कर प्रणाली उद्योगी तथा मजदूर सम्बन्ध समुधुर बनाउन श्रम कानूनमा सुधार जरुरी छ । ‘हुँदा खाने र हुने खाने’ बीच खाडल पुर्न मालिक मजदूर वर्गबीच सद्भाव राख्न सरकारले पुलको काम गर्नुपर्छ । चन्दा, धर्पकड, हिंसा, अपहरण फिरोतीजस्ता विषय बन्द गरिनुपर्छ ।

बजार मूल्य, महँगो आदिलाई दृष्टिगत गर्दै समयानुकूल ज्याला, तलब, भत्ता प्रदान गर्नुपर्छ । मजदूर संघ र संगठन पार्टीको घोडा नभई मजदूर तथा कामदार वर्गको रोजिरोटीप्रति निष्ठावान रहनुपर्छ । श्रमिकका लागि धेरै निकाय भए तापनि काम गर्ने निकाय कम छन् । यसमा पनि द्विविधा छ । यसमा एकद्वार नीति हुनुपर्छ । श्रमिकका इमानदारी, मेहनतप्रति विश्वास, व्यवसायी र उद्योगीमा नैतिकता, सामाजिक उत्तरदायित्व बोध हुनुपर्छ ।

उपसंहार

नेपालमा मालिक मजदूर सम्बन्ध विकासका लागि युनियनको नेतृत्व राजनीतिक वर्गबाट नभई श्रमिक वर्गबाट हुनुपर्छ । श्रम ऐनमा वस्तुपरक यथार्थ समस्याको आधारमा अध्ययन गरी परिमार्जन, श्रमिकका लागि एउटा मात्र निकायको व्यवस्था भएमा न्यूनतम ज्याला, असमान ज्याला, नियुक्तिपत्रको व्यवस्था, कामस्थलमा सुधार, स्वस्थता, युनियनको शिष्ट विरोध तथा श्रमिकको हितमा काम गर्ने, बालश्रमको निर्मूल, समयानुकूल ज्याला, श्रमिकको शीप, योग्यता र क्षमतामा विकास आदिमा सुधार हुनेछ । साथै श्रमिक हितमा श्रमिक नै आफू सचेत हुनुपर्छ ।

लेखक नेपाल विज्ञापन संघका कार्यकारी निर्देशक हुन् ।

8 दृष्टिकोण अनुसन्धानले के देखाएको छ भने जब महिलाहरू राजनीतिक नेतृत्वमा सशक्त बनाइन्छन्, तब देशमा जीवनस्तरमा सुधार, शिक्षा, पूर्वाधार र स्वास्थ्य सेवामा सकारात्मक विकास हुन्छ । - **मिरियम डिफेन्सोर सान्टियागा** **सम्पादकीय** गुम्न सक्छ जनसांख्यिक अवसर नेपालले विकासको मुछै नदेखी बूढो राष्ट्र बन्ने हो कि भन्ने आशंका बढिरहेको अवस्थामा राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ को जनगणनामा आधारित भएर सोमवार सार्वजनिक गरेको जनसंख्या संरचनासम्बन्धी प्रतिवेदनले सन् २०५४ मा नेपाल वृद्धबृद्धाको समाजमा रूपान्तरण भइसके प्रक्षेपण गरेको छ । तर, प्रतिवेदनअनुसार सन् २०४२ सम्ममात्र नेपालले जनसांख्यिक अवसर अर्थात् (काम गर्न सक्ने उमेरसमूहको जनसंख्याको बाहुल्यबाट हुने फाइदा) पाउने देखिन्छ । यस अवधिमा नेपालले तीव्र गतिको आर्थिक विकास प्राप्त गर्न सकेन भने त्यसपछिका दिन निकै समस्यायुक्त हुने देखिन्छ । जनसांख्यिक संरचनाको परिवर्तन विश्लेषण गर्दा अहिले नै नेपाल वृद्धबृद्धाको समाजतर्फ अग्रसर हुन थालेको देखिन्छ । अहिले ६० वर्षमाथि उमेर भएका मानिसहरूको संख्या १० प्रतिशत नाघिसकेको देखिन्छ । ६४ वर्षमाथि उमेर भएकाहरूको संख्या पनि ६ प्रतिशत नाघिसकेको छ । तर, जनसंख्या वृद्धिको दर भने ओरालो लाग्न थालेको छ । त्यसमा पनि युवा जनसंख्याको ठूलो अंश विदेश पलायन भइरहेको छ । यसरी पलायन भएकाहरूमध्येको एउटा अंश नेपाल नफकिने गरी विदेशिएको छ । यसरी ६० वर्षमाथिका जनसंख्या बढ्दै जाने र १५ वर्षमुनिका जनसंख्या घट्दै जाने थाल्यो भने विकास र सम्पन्नतामा पछाडि परिरहेको नेपालको हकमा गम्भीर असर पर्ने निश्चित छ । नेपालले अहिले नै सञ्चालित सामाजिक सुरक्षाका लागि स्रोतको अभाव झेल्न थालिसकेको छ । ■ **प्रगति सुस्त हुने र जनसंख्या वृद्धिदर घट्ने प्रक्रियाले मुलुकमा काम गर्न सक्ने उमेरको जनशक्ति कम हुनेछ ।** ■ **राजनीतिक परिवर्तन र क्रान्तिमै नेपालले धेरै समय बिताइसकेको छ ।** सरकारले स्वास्थ्यबीमा कार्यक्रमको पैसा भुक्तानी गर्न सकेको छैन । सयभन्दा बढी सामाजिक सुरक्षा कार्यक्रमका लागि दिगो स्रोत आवश्यक देखिन्छ । यसका लागि मुलुकले आर्थिक विकास गर्नु आवश्यक छ । तर, नेपालको अर्थतन्त्रको गति सुस्त छ र पूर्वाधार निर्माणलगायतका काम कठ्ठवा गतिमा छ । जनसंख्या वृद्धिदर घट्न थालेको छ भने औसत आयु बढिरहेको छ । यसबाट काम गर्ने उमेरसमूहको जनसंख्या कम हुनेछ भने बर्सीबर्सी खानुपर्ने वृद्धबृद्धाको संख्या बढी हुनेछ । यस्तो जनसांख्यिक संरचना अहिले विकसित देशहरूमा देखिन्छ । ती देशमा अहिले युवा जनसंख्याको अभाव भएकाले विकास निर्माणका काम गर्न तथा आर्थिक गतिविधि अधि बढाउन अन्य देशको जनशक्ति आकर्षण गर्न थालिएको छ । उदाहरणका लागि जापानलाई लिन सकिन्छ । चीनमा पनि बिस्तारै युवा जनशक्तिको कम हुन थालिसकेको छ । प्रविधिमा उच्चता प्राप्त गरेका कारण ती देश एआइबाट सञ्चालित रायोडेट उत्पादनमा लाग्न थालेका छन् । नेपालमा भने प्रतियुक्ति आबद्ध पूर्वाधार निर्माणसम्म सबै क्षेत्रमा प्रगति निराशाजनक छ । प्रगति सुस्त हुने र जनसंख्या वृद्धिदर घट्ने प्रक्रियाले मुलुकमा काम गर्न सक्ने उमेरको जनशक्ति कम हुनेछ । प्रतिवेदनअनुसार अबका २१ वर्षमा वृद्धबृद्धाको जनसंख्या अहिलेको दौंजोमा दोब्बर पुग्नेछ । यसअनुसार सन् २१११ मा नेपाल बुढ्यौली समाज बनिसक्नेछ । केही दशक अगाडिसम्म नेपालमा १५ वर्षभन्दा कम उमेरका मानिसको संख्या ४० प्रतिशत रहेकोमा अहिले त्यो घटेर २८ प्रतिशतमा ओर्लिएको छ । काम गर्न सक्ने उमेर (१५–६४ वर्ष)का मानिसहरू अहिले पनि ६५ प्रतिशतको हाराहारीमा रहेको छ । ६४ माथिका चाहिँ पुगनपुग ७ प्रतिशत रहेको पाइन्छ । त्यसैले अहिले नेपालसँग विशिष्ट अवसर रहेको छ । तर, यो अवसर उपयोग गर्न नेपाल चुकिरहेको छ । नेपालको विकास निर्माणमा राजनीतिक अन्याय र नीतिगत अस्थिरता ठूलो बाधक बनेको छ । राजनीतिक नेतृत्व सत्ताको नेतृत्व लिने होडबाजीमा मात्रै रमाइरहेको छ । विकास र आर्थिक चिन्ताको विषय तिनको उच्च प्राथमिकता र प्रतिबद्धतामा परेको पाइन्छ । यद्यपि बाषण र दस्तावेजमा भने विकासका राम्रा कुरा पर्ने गरेका छन् । सरकारले विकास निर्माणका लागि ज्यादै न्यून बजेट विनियोजन गर्ने गरेको छ र त्यस्तो बजेटको उपयोग निराशाजनक छ । राजनीतिक परिवर्तन र क्रान्तिमै नेपालले धेरै समय बिताइसकेको छ । तर, अझै यसबाट बाहिर निक्लिएर आर्थिक विकासमा केन्द्रित हुन सकेको छैन । तत्कालै यस्तो प्रवृत्ति अन्त्य हुने स्पष्ट आधार पनि देखिँदैन । त्यसैले जनसांख्यिक अवसर गुम्ने अवस्था देखिएको छ । अतः सरकार, राजनीतिक नेतृत्वले राष्ट्रिय अटोटाका साथ विकासलाई तीव्रता दिन आवश्यक छ । अभियान १० वर्षअघिको आर्थिक अभियानबाट वैदेशिक लगानीलाई ठूला परियोजनामा लगाउनुपर्छ प्राथमिकता प्राप्त क्षेत्र कृषि, पर्यटन र जलस्रोतमा लगानी विस्तार गर्ने कुरामा नै सरकार स्पष्ट छैन । गत आर्थिक वर्षमा कृषिमा ३ दशमलव २ प्रतिशत लगानी भएको थियो । यो लगानी न्यून भएकाले उचित प्रतिफल आउन सकेन । गतवर्ष मात्रै रू. ४ अर्बभन्दा बढीको चामल आयात गर्नुपर्थ्यो । यसको अर्थ कृषिक्षेत्रबाट आशातीत सफलता पाउन सकिएको छैन भन्ने नै हो । चालू आवको ६ महीनामा रू. ७ दशमलव ७ अर्ब मात्र पूँजीगत खर्च हुन सकेको छ । बाँकी ६ महीनामा योभन्दा बढी खर्च हुने आधार छैन । चालू त्रिवर्षीय योजनामा ५ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको थियो । तर, अहिले त्यो लक्ष्य पनि पूरा हुन सक्ने अवस्थामा छैन । यही हिसावले ५ प्रतिशत लक्ष्य पूरा गर्न निकै चुनौतीपूर्ण हुन्छ । साँच्चै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने हो भने प्रत्यक्ष वैदेशिक लगानीलाई ठूला परियोजनामा लगाउनुपर्छ । (मेगा बैंक नेपाल लि।का अध्यक्ष प्राडा. मदनकुमार दाहालसँगको कुराकानीबाट) वर्ष ८, अंक १५५, बिहीवार, १० फागुन, २०६९ थिक लेखक सोफोक्लजका अनुसार श्रमिकविना समृद्धि सम्भव छैन । यसैबीच सन् १८८६ बाट अमेरिकी शहर सिकागोबाट आठघण्टे कार्य समयको माग उठ्यो । अठारौ शताब्दीमा नै एफ डब्ल्यू टेलर र हेनरी फियोलेले नै कामको समय, ज्याला, आराम र उत्पादनशीलतताको कुरा उठाएका थिए । आज पनि यी कुरा उत्तिकै सान्दर्भिक छन् । नेपालमा मजदूर हकअधिकारका लागि २०५२ मा श्रम ऐन आयो जसमा केही हकअधिकार लिपिबद्ध गरिए जसको कार्यान्वयन शुरूआती दिनबाटै कमजोर तथा फितलो थियो । विसं २०६३ पश्चात् माओवादी सरकारको पालामा चिया मजदूरलाई मनगो तलब वृद्धि गरिएको थियो । साथै २०६८ मा भएको सूर्य नेपालको मजदूर आन्दोलन केही विवादमा रह्यो । डेनमार्क र फिनल्यान्डमा अधिक श्रमिक अधिकार रहेको छ भने रसिया, यूएई, साउदी अरब, उत्तर कोरियामा कम श्रमिक अधिकार रहेको अध्ययनले बताउँछ । सन २०२२ को पछिल्लो अभियानअनुसार मूल पाँच विषय स्वस्थ र सुरक्षित कामको वातावरण, सामूहिक सौदाबाजी, बाध्यकारी श्रम उन्मूलन, बालश्रम निर्मूल, संघसंगठनको अधिकार, पेशा तथा रोजगारमा गरिने विभेद उन्मूलन पर्छन् । विश्वका कुनै पनि अन्तर्राष्ट्रिय सन्धिसम्झौता घोषणामा सबैभन्दा पहिला हस्ताक्षर गर्ने मुलुक नेपाल भए पनि कार्यान्वयन भने फितलो छ । यद्यपि हस्ताक्षर गर्नु पनि सकारात्मक पहेल हो । नेपालमा वामपन्थीहरूले विश्वका मजदूर एक हौं भनेर लाल फन्डा बोकेको धेरै भएको छैन तर प्रजातन्त्रवादीहरूको इतिहास लामो छ । विराटनगर जुटमिलमा भएको मजदूर आन्दोलनमा नेपाल ट्रेड युनियन कांग्रेसको ब्यानरमा गिरिजाप्रसादले भाग लिएको बताइन्छ तापनि सबै पक्ष मजदूरको मामलामा सबैजसो सरकारहरू बेखबर छन् सिवाय निर्बाचनको मौसम । राम तथा प्रजातान्त्रिकलगायत नेपालका सबैजसो राजनीतिक दलमा कामको बेला मजदूर बोक्ने, ढाल बनाउने अन्य बेला वास्तै न राख्ने राजनीतिक संस्कार छ । न्यूनतम ज्याला नेपालमा महँगो भत्ता र न्यूनतम तलश गरी कुल १७ हजार ३०० सरकारी तलबमान छ तर यो अधिकांश कार्यालय, उद्योग प्रतिष्ठान, संघसंस्था, व्यापारिक र व्यावसायिक कार्यालयमा लागू छैन । यसमा सरकारको अनुगमन, छानबिन, रेखदेख, लेखाजोखा सुनुवाइ छैन । साथै नेपालमा उद्योग व्यवसायको संख्या कम छ । निर्वाहमुखी कृषि पेशा अफै जाँरी छ जहाँ वर्षभरि खेतबारीमा काम गर्दा खान पुग्दैन । यसकारण भारतलगायत अन्य मुलुकमा रोजगारीका लागि लाखौ खर्चेर जानुपर्ने बाध्यता छ । श्रम ऐन २०७४ को कार्यान्वयन श्रम ऐन २०५२ मा शुरू गरिए पनि यसको कार्यान्वयन यदाकदा सरकारी कम्पनीमा बाहेक अन्य निकायमा छैन । हालै मात्र ‘सर्वोच्च अदालतले बैकमा श्रम ऐन नलाग्ने’ भनेर आदेश गरेपछि फ्नै सहज बनेको छ । श्रमशोषण र असमान ज्याला एवं हकअधिकार हननका लागि अदालतको निर्णयले श्रमशोषण सहज बनाएको छ । यसैगरी सरकारले श्रमिकका हकअधिकारमा वर्षमा १ दिन मे दिवसमा छुट्टी दिनेबाहेक अन्य केही पनि गर्न नसकेको स्थिति छ । राजनीतिक वृत्तमा मजदूरलाई उचाल्ने, फुस्ल्याउनेबाहेक उनीहरूको हितमा कुनै सकारात्मक पहेल छैन । यो नबुम्फनु श्रमिकवर्गको कमजोरी नै हो । स्वास्थ्य र शिक्षाक्षेत्रमा बढी श्रमशोषण नेपालमा संविधानले समाजवाद भने पनि स्वास्थ्य शिक्षामा जनताको पहुँच छैन । यस क्षेत्रमा गरिएको व्यापारीकरणले यो क्षेत्रमा सेवाग्राहीका लागि अत्यधिक महँगो छ । यद्यपि यस क्षेत्रमा कार्यरत कर्मचारी, कामदार, मजदूर, ब्लुक्लर तथा ह्वाइट ककर दुवै वर्गमा थिचोमिचो, अन्याय र शोषण छ जसमा सरकारले ध्यान पुर्‍याउन नसकेको अवस्था छ । अस्पतालमा कार्यरत नर्सले न्यूनतम तलब, ज्याला तथा स्कूल कलेजका शिक्षकशिक्षिकाले न्यूनतम ज्याला, तलब, भत्ता, सुविधा त परै जाओस् नियुक्तिपत्रसमेत पाएका छैनन् । यसमा सरकारहरू चुकेका, भुकेका र लुकेका छन् । वामपन्थी, प्रजातन्त्रवादी या गठबन्धन सबै सरकारको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम शोषण छ । यसमा श्रमिकले अन्तराष्ट्रिय भारत पाकिस्तान युद्धबाट पर्ने असरमा नेपालको तयारी के छ ? भारतले पाकिस्तानमा राति आक्रमण गरेपछि यी दुई देश युद्धको स्थितिमा छन् । भारतले पाकिस्तानलाई आतंकवादीलाई सहयोग गरेको आरोप लगाएको छ भने पाकिस्तानले यसको खण्डन गरेको छ । तर, यी दुईको युद्धमा नेपालको कुनै साइनो नभए पनि कुनै न कुनै रूपले नेपाल प्रभावित हुने देखिन्छ । कारगिलमा भएको युद्धमा नेपालीहरू समेत मारिएका थिए किभने भारतले गोर्खा रेजिमेन्टलाई त्यहाँ पठाएको थियो । अहिले पनि स्थल युद्ध भएमा नेपालीलाई उसले त्यहाँ खटाउन सक्छ । त्यसको असर कुनै न कुनै रूपमा नेपालमा पर्छ । लडाइँ भएमा भारतमा उपभोग्य वस्तुको माग र आपूर्ति शुंखलामा असर पर्ने देखिन्छ । त्यसले नेपालको बजार पनि प्रभावित हुन्छ । अर्को भारत र नेपालबीच खुला सिमाना छ र यसको दुरुपयोग गरेर पाकिस्तानीहरू भारत छिरेको आशंका पनि उठ्ने गरेको छ । यस्तो अवस्थामा नेपाल विशेष सतर्क हुनुपर्छ । नेपालमा सुरक्षा निकायहरूको चीनबाट आयात हुने वस्तु धेरै नभएको तथा निर्यात पनि खासै नभएकाले त्यसको असरचाहिँ नेपालमा पर्दैन । अतः सरकारले आपूर्ति शुंखलामा पर्ने प्रभाव, मूल्य वृद्धि, कार्टेलिङजस्ता कुरा नहोस् भन्नेमा विशेष ध्यान दिनुपर्छ । साँच्चैै युद्ध चर्कियो भने त्यसले गम्भीर असर नेपाललाई पर्ने निश्चित भएकाले त्यसका लागि तयारी थाल्नु आवश्यक छ । *मोहन ज्ञवाली* *कपन, काठमाडौँ ।* विद्युत् प्राधिकरणको वास्तविकता के हो ? नेपाल विद्युत् प्राधिकरण आर्थिक रूपमा टाट पल्टिन लागेको भनी हिलेन्द्र शाक्यले श्वेतपत्र जारी गरे । कुलमानले प्राधिकरण नाफामा गएको विवरण सार्वजनिक गरे । अहिले यी दुईमा को ठीक भन्ने प्रश्न उठेको छ । प्राधिकरण सरकारी कम्पनी हो । यसको खर्च, आम्दानी, व्यय सबै कुरा नियमबद्ध हुन्छ र हुनु पनि पर्छ । हरेक वर्ष यसको अडिट हुन्छ । तर, दुवैको दावी हेर्दा अडिट नै सही ढंगमा नभएको हो कि भन्ने देखापर्छ । अडिटको वास्तविक रिपोर्ट सार्वजनिक हुने हो भने को साँचो हो भन्ने स्पष्ट हुन्छ । त्यसो त महालेखा परीक्षकको कार्यालयले पनि प्राधिकरणको हिसाबकिताबबारे टिप्पणी गरेको छ । अहिले मिडिया पनि विभाजित छ । कसैले हितमानमाथि प्रश्न उठाएका छन् भने कसैले धिर्मिडप्रति । सांसदहरूको प्रतिक्रिया पनि हचुवा पाराको सुनिन्छ । त्यसैले प्राधिकरणको आर्थिक अवस्था अत्योलपूर्ण नै देखिन्छ । तर, धेरैले मानेको के चाहिँ देखिन्छ भने कुलमानले डेडिक्टेड लाइनको बस्तीतालाई हिसाब देखाएर कम्पनी नाफामा गएको देखाएका हुन् । त्यही पैसा उठाउने कुरा नै विवादको कुरो हो । एउटा अचम्मको विषयचाहिँ के हो भने हिलेन्द्र आएपछि विजुली भूयाप भूयाप भए जान थालेको छ । लोडशेडिङकै भ्रफन्को दिन थालेको छ । माग उठी र आपूर्ति पनि उस्तै रहेको अवस्थामा यसरी विनाकारण बत्ती भूयाप भूयाप जानुको कारण कर्मचारीको लापर्वाही हुन सक्छ । सरकारी संस्थानको यस्तो बिजोग हुँदा पनि सरकारले सही निर्णय नलिन, कर्मचारीहरू आआफ्नो स्वार्थमा लाग्नुले सरकारी संस्थानमा काम हुँदैन राजनीति हुन्छ भन्ने पुष्टि गर्छ । यही कारण नेपाल बायु सेवा निगम डुबेसरह छ । प्राधिकरण पनि त्यस्तै नहोला भन्न सकिँदैन । *दिवस थापा* *वालाजु, काठमाडौँ*

आगामी साधारणसभा									
क्र.सं.	कम्पनीको नाम	आर्थिक वर्ष	स्थान	मिति	समय	प्रस्तावित लाभांश (%)		अन्य प्रस्ताव	बुक क्लोज
						बोनस	नगद		
१	सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड	२०८०/८१	रानीमहल ब्याङ्क्वेट, ज्ञानेश्वर, काठमाडौं	वैशाख २८	१०:००		१५	वार्षिक प्रतिवेदन पारित गर्ने	वैशाख १७
२	स्वरोजगात लघुवित्त वित्तीय संस्था लिमिटेड	२०८०/८१	नेपाल पञ्चा प्रतिष्ठान, कमलादी, काठमाडौं	वैशाख २९	११:३०	१३.५	०.७१०५२६३१७	वार्षिक प्रतिवेदन पारित गर्ने	वैशाख ११
३	सेन्ट्रल फाइनान्स लिमिटेड	२०८०/८१	कम्पनीको केन्द्रीय कार्यालय भवन, कुपण्डोल, ललितपुर	जेठ ४	१०:००			वार्षिक प्रतिवेदन पारित गर्ने	वैशाख २२
४	नेरूडे मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड	२०८०/८१	होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोक	जेठ ५	११:००			सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने	वैशाख २१
५	नेपाल बेयरहाउजिङ्ग कम्पनी लिमिटेड	२०८०/८१	अमृतभोग क्याटर, कालिकास्थान, काठमाडौं	जेठ ८	२:००			सञ्चालकको नियुक्ति/निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने	वैशाख २८
६	नेको इन्स्युरेन्स लिमिटेड	२०८०/८१	लिसरा रिसेप्सन, नक्साल, काठमाडौं	जेठ ९	११:००	७	०.३६८४	वार्षिक प्रतिवेदन पारित गर्ने	वैशाख ३०
७	नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड	२०८०/८१	भरतपुर गार्डेन रिसोर्ट, चितवन	जेठ १६	११:००			सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित गर्ने	जेठ ८

नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्नका लागि पाइपलाईनमा रहेका लघुबीमा समूहका कम्पनीहरू					
क्र.सं.	कम्पनीको नाम	निष्कासन हुने किस्ता	निष्कासन मूल्य (रु)	विक्री प्रबन्धक	निवेदन मिति
१	प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड	२,२५०,०००	१००	एनआइएमबि एस क्यापिटल लिमिटेड	२०८१ असोज २०
२	स्टार माइक्रो इन्स्योरेन्स लिमिटेड	२,२५०,०००	१००	एनआइएमबि एस क्यापिटल लिमिटेड	२०८१ मङ्सिर ९
३	लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड	२,२५०,०००	१००	एनआइएमबि एस क्यापिटल लिमिटेड	२०८१ मङ्सिर २०

लक्ष्मी सन्‍राइज बैंक लिमिटेडमा धितो रहेको सम्पत्ति लिलाम बिक्रीको ७ दिने सार्वजनिक सूचना

प्रकाशित मिति : २०८२/०१/२५

यस बैंकबाट तपसिलमा उल्लेखित ऋणीहरूले उपभोग गर्नु भएको ऋण कर्जाको शर्त-सम्झौता वमोजिम समय समयमा तिर्नु बुझाउनु पर्ने बख्यौता रकम (साँवा, ब्याज, पनाल ब्याज तथा अन्य दस्तुर आदि) चुक्ता भुक्तानी गर्न पटक पटक लिखित तथा मौखिक तरताकेताका अतिरिक्त विभिन्न मितिमा विभिन्न राष्ट्रिय दैनिकमा ऋण कर्जा चुक्ता भुक्तानी गर्ने गराउने बारेको ३५ दिने तथा धितो लिलाम बिक्रीको १५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता भुक्तानी नगर्नु नगराउनु भएको हुँदा धितो लिलाम बिक्रीको ७ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ।

अतः कर्जाको सुरक्षण स्वरूप बैंकसमक्ष धितो रहेको तपसिलमा उल्लेखित चल/अचल सम्पत्ति/सवारी साधन/इकूपमेण्ट जहाँ जे जस्तो अवस्थामा रहे भएकोछ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गरिने भएकोले उक्त सम्पत्ति मध्ये कुन सम्पत्ति के, कति मूल्यमा खरिद गरिलिने हो सो खुलाई यो सूचना प्रकाशित भएको मितिदे ७ दिन भित्र बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौं स्थित कर्जा असुनी विभाग/सम्बन्धित शाखा कार्यालयमा शिलबन्दी बोलपत्र दाखिल गर्नुहुन ईच्छुक महानुभावहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ। प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिदे ८ औं दिन अर्थात मिति २०८२/०२/०१ गते (सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको दिन) मा बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौं स्थित कर्जा असुनी विभाग/सम्बन्धित शाखा कार्यालयमा दिनको ठीक ११:०० बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुशुभाधनी, इच्छुक बोलपत्रकर्ता तथा सम्बन्ध सबैमा अनुरोध छ। कुनै कारणवशा तपसिलमा उल्लेखित सम्पत्ति लिलाम बिक्री नभएमा प्रचलित कानून वमोजिम बैंक आफैले सकार गरी लिन सक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। साथै यो सम्पत्तिबाट समेत बैंकको सम्पूर्ण बख्यौता रकम असुल उपर नभएमा प्रचलित कानून वमोजिम ऋणी, जमानतकर्ता तथा निग्नहरुको हकलाने परिवारका सदस्यहरुको अन्य जायजेबाबाट समेत बख्यौता रकम असुल उपर गर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।

तपसिल
ऋणी तथा जमानतकर्ताको विवरण
शाखा कार्यालय : खनेपा. काठे (शाखा कार्यालय बनेपाको इकमा धितो लिलाम सम्बन्धीको सम्पूर्ण कार्य शाखा कार्यालय भक्तपुरबाट गरिने छ)।
१. ऋणीको नाम : नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा कम्पनी दर्ताको प्रमाण पत्र दर्ता नं. २४९४०३/०७७/०७८, मिति २०७७/०८/२४ मा दर्ता भई भक्तपुर जिल्ला, सुर्‍याविनायक न.पा. वडा नं. ८, कटुन्जैमा रजिष्टर्ड ठेगाना रहेको आन्तरिक राजस्व कार्यालय, भक्तपुरमा स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र नं. ६०९८८१५११, मिति २०७७/१०/०२ मा दर्ता भएको हिमालय सूूर मार्ट प्रा.लि.
संचालक तथा व्यक्तिगत जमानतकर्ता : उतापति राईको नाति, अविर्क राम राईको छोरा, खोटाङ जिल्ला, खार्तम्छा गा.वि.स. वडा नं. १ भई हाल हाल भक्तपुर जिल्ला, चाँगुनारायण न.पा. वडा नं. ८ बस्ने यादव राई (ना.प्र.नं. १२१०६२/४०, जि.प्र.का. खोटाङ, जारी मिति २०६४/०६/१८)
व्यक्तिगत तथा धितो जमानतकर्ता : * चन्द्र कुमार राईको छोरी, अविर्क राम राईको वृहारी, यादप राईको पत्नी, खोटाङ जिल्ला, महादेवस्थान गा.वि.स. वडा नं. ९ भई हाल भक्तपुर जिल्ला, चाँगुनारायण न.पा. वडा नं. ८ बस्ने मिता राई (ना.प्र.नं. १२१०४६/२६९, जि.प्र.का. खोटाङ, जारी मिति २०६९/०७/२१)।
लिलाम बिक्री हुने सम्पत्तिको विवरण :
१. धितो जमानतकर्ता मिता राई को नाममा मालपोत कार्यालय भक्तपुरको लगतमा दर्ता श्रेष्ता कायम रहेको भक्तपुर जिल्ला, सिपाडोल गा.वि.स. वडा नं. २ स्थित कि.नं. ८, १४४६ र १४४४ को क्षेत्रफल क्रमशः ०-१-२-०, ०-३-३-१ र ०-१-०-० रोपनी भएको जग्गा सो जग्गामा बनेको घर तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत।
२. बैंकको नाममा हाईपोथिकेशन अन्तर्गत धितो सुरक्षण स्वरूप लेखिदिएको ऋणीको सम्पूर्ण स्टकमा रहेका मौज्दातहरु।
२. ऋणीको नाम : उतापति राईको नाति, अविर्क राम राईको छोरा, खोटाङ जिल्ला, खार्तम्छा गा.वि.स. वडा नं. १ भई हाल भक्तपुर जिल्ला, चाँगुनारायण न.पा. वडा नं. ८ बस्ने यादप राई (ना.प्र.नं. १२१०६२/४०, जि.प्र.का. खोटाङ, जारी मिति २०६४/०६/१८)।
व्यक्तिगत तथा धितो जमानतकर्ता : * चन्द्र कुमार राईको छोरी, अविर्क राम राईको वृहारी, यादप राईको पत्नी, खोटाङ जिल्ला, महादेवस्थान गा.वि.स. वडा नं. ९ भई हाल भक्तपुर जिल्ला, चाँगुनारायण न.पा. वडा नं. ८ बस्ने मिता राई (ना.प्र.नं. १२१०४६/२६९, जि.प्र.का. खोटाङ, जारी मिति २०६९/०७/२१)।
लिलाम बिक्री हुने सम्पत्तिको विवरण : धितो जमानतकर्ता मिता राई को नाममा मालपोत कार्यालय भक्तपुरको लगतमा दर्ता श्रेष्ता कायम रहेको भक्तपुर जिल्ला, सिपाडोल गा.वि.स. वडा नं. २ स्थित कि.नं. ८, १४४६ र १४४४ को क्षेत्रफल क्रमशः ०-१-२-०, ०-३-३-१ र ०-१-०-० रोपनी भएको जग्गा सो जग्गामा बनेको घर तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत।
शाखा कार्यालय : विठ्ठवासिनी. पर्सा
ऋणीको नाम : राधा साह कानुको नाति, जितन प्रसाद कानुको छोरा, पर्सा जिल्ला, अलौ गा.वि.स. वडा नं. २ भई हाल वीरगंज म.न.पा. वडा नं. १७ बस्ने गुड्डु प्रसाद साह (ना.प्र.नं. ००४६३९८३, जि.प्र.का. पर्सा, जारी मिति २०६२/११/०२)।
व्यक्तिगत तथा धितो जमानतकर्ता : * हरि साह कानुको नाति, राधा साह कानुको छोरा, पर्सा जिल्ला, अलौ गा.वि.स. वडा नं. २ भई हाल वीरगंज म.न.पा. वडा नं. १७ बस्ने जितन प्रसाद कानु (ना.प्र.नं. ००४६०३१७, जि.प्र.का. पर्सा, जारी मिति २०३६/०४/३०)।
व्यक्तिगत जमानतकर्ता : *
क. जितन प्रसाद कानुको वृहारी, गुड्डु प्रसाद साहको पत्नी, पर्सा जिल्ला, वीरगंज म.न.पा. वडा नं. १७ भई हाल वीरगंज म.न.पा. वडा नं. १७ बस्ने आशा देवी साह (ना.प्र.नं. ३४-०१-७६-०८१६३ जि.प्र.का. पर्सा, जारी मिति २०७४/०४/१९)।
ख. राधा साह कानुको नाति, जितन प्रसाद कानुको छोरा, पर्सा जिल्ला, वीरगंज उ.म.न.पा. वडा नं. २० भई हाल वीरगंज म.न.पा. वडा नं. १७ बस्ने पप्पू कुमार साह कानु (ना.प्र.नं. ३४-०१-७६-०८४३८ जि.प्र.का. पर्सा, जारी मिति २०७२/०७/१२)।
लिलाम बिक्री हुने सम्पत्तिको विवरण : धितो जमानतकर्ता जितन प्रसाद कानु को नाममा मालपोत कार्यालय पर्साको लगतमा दर्ता श्रेष्ता कायम रहेको पर्सा जिल्ला, अलौ गा.वि.स. वडा नं. ६ स्थित किस्ता नं. १४३ को क्षेत्रफल ०-९-५ (विगाहा) भएको जग्गा सो जग्गामा बनेको घर तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत।
शाखा कार्यालय : मलंगवा. सर्लाही
१. ऋणीको नाम : नेपाल सरकार, उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय, मलंगवा, सर्लाहीमा प्रा.फ.नं. ५२९०/०७४/०७५, मिति २०७४/०७/०१ मा दर्ता भएको आन्तरिक राजस्व कार्यालय, जनकपुर पान नं. ६०७०८९२२२ भएको सर्लाही जिल्ला, मलंगवा न.पा. वडा नं. ९ स्थित के.के फैन्सी कलेक्सन।
प्रोप्राइटर तथा धितो जमानतकर्ता : राम शरण चौधरीको छोरी, महेन्द्र चौधरीको वृहारी तथा राम लाल चौधरीको पत्नी, सर्लाही जिल्ला, मलंगवा न.पा./गा.वि.स. वडा नं. ६ बस्ने सुमित्रा देवी चौधरी (ना.प्र.नं. १९३०३१/६१९, जि.प्र.का. सर्लाही, जारी मिति २०६३/१२/२४)।
व्यक्तिगत जमानतकर्तार : *
क. रूप लाल चौधरीको नाति, महेन्द्र चौधरीको छोरा, सर्लाही जिल्ला, मलंगवा न.पा. वडा नं. ६ बस्ने राम लाल चौधरी (ना.प्र.नं. २९१७००७८, जि.प्र.का. सर्लाही, जारी मिति २०६३/०४/१८)।
ख. महेन्द्र चौधरीको नाति, राम लाल चौधरीको छोरा, सर्लाही जिल्ला, मलंगवा न.पा./गा.वि.स. वडा नं. ६ बस्ने कृष्ण कुमार जयसवाल (ना.प्र.नं. १९१०३१/८, जि.प्र.का. सर्लाही, जारी मिति २०६३/११/१४)।
लिलाम बिक्री हुने सम्पत्तिको विवरण :
१. ऋणी फर्मका प्रोप्राइटर तथा धितो जमानतकर्ता सुमित्रा देवी चौधरी को नाममा भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा, सर्लाहीको लगतमा दर्ता श्रेष्ता कायम भएको सर्लाही जिल्ला, मलंगवा न.पा. वडा नं. ६, नक्सा सिट नं. ०८८६१३ स्थित किस्ता नं. २४ को क्षेत्रफल २४४ ब.मि. जग्गा, सो जग्गामा बनेको घर तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण लिगलगापात।
२. बैंकको नाममा हाईपोथिकेशन अन्तर्गत धितो सुरक्षण स्वरूप लेखिदिएको ऋणीको सम्पूर्ण स्टकमा रहेका मौज्दातहरु।
२. ऋणीको नाम : प्रदेश नं. २, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय, मलंगवा, सर्लाहीमा प्रा.फ.नं. ११२७०/२०७८/०७९, मिति २०७८/०४/२९ मा दर्ता भएको आन्तरिक राजस्व कार्यालय, जनकपुर, कर्जा दर्ता सेवा कार्यालय, मलंगवा पान नं. ६१४०९७४१६ भएको सर्लाही जिल्ला, मलंगवा न.पा. वडा नं. ३ स्थित के.के स्टोर्।
प्रोप्राइटर : प्रमोद चौधरीको छोरी, राम लाल चौधरीको वृहारी तथा कृष्ण कुमार जयसवालको पत्नी, सर्लाही जिल्ला, मलंगवा न.पा. वडा नं. ६ बस्ने कल्पन कुमारी चौधरी (ना.प्र.नं. १९-०१-७३-११५१४, जि.प्र.का. सर्लाही, जारी मिति २०७३/१०/२१)।
व्यक्तिगत जमानतकर्ता : * महेन्द्र चौधरीको नाति, राम लाल चौधरीको छोरा, सर्लाही जिल्ला, मलंगवा न.पा./गा.वि.स. वडा नं. ६ बस्ने कृष्ण कुमार जयसवाल (ना.प्र.नं. १९१०३१/८, जि.प्र.का. सर्लाही, जारी मिति २०६३/११/१४)।
लिलाम बिक्री हुने सम्पत्तिको विवरण :
बैंकको नाममा हाईपोथिकेशन अन्तर्गत धितो सुरक्षण स्वरूप लेखिदिएको ऋणीको सम्पूर्ण स्टकमा रहेका मौज्दातहरु।

ऋणी तथा जमानतकर्ताको विवरण
शाखा कार्यालय : कालिकास्थान. काठमाडौं
ऋणीको नाम : कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता नं. २३१४००/०७६/०७७, मिति २०७६/०९/१३ मा रजिष्टर्ड भएको आन्तरिक राजश्व कार्यालय बालानुमा पान नं. ६०९६९१६२७ भएको काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १६, चौमती स्थित श्री ए.बी. मेडिकल ग्रुप् अफ कम्पनीज प्रा.लि.
संचालक तथा व्यक्तिगत जमानतकर्ता : भक्ति विलास बरालको नाति, बेदनिधि बरालको छोरा, सर्लाही जिल्ला, घुर्कौली न.पा./गा.पा. वडा नं. ८ भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १६ बस्ने अरिवन बराल (ना.प्र.नं. १९/२०८८/६६९, जि.प्र.का. सर्लाही, जारी मिति २०६८/०३/२३)।
धितो जमानतकर्ता : * पदमलाल बरालको नाति, भक्ति विलास बरालको छोरा, सर्लाही जिल्ला, हरिवन न.पा. वडा नं. ९ भई हाल हरिवन न.पा. वडा नं. ७ बस्ने बेदनिधी बराल (ना.प्र.नं. ३६४१२२७८, जि.प्र.का. भोजपुर, जारी मिति २०३९/११/२०)।
व्यक्तिगत जमानतकर्तार : *
क. भक्ति विलास बरालको नाति, बेदनिधि बरालको छोरा, सर्लाही जिल्ला, घुर्कौली न.पा./गा.पा. वडा नं. ८ भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १६ बस्ने अरिवन बराल (ना.प्र.नं. १९/२०८८/६६९, जि.प्र.का. सर्लाही, जारी मिति २०६८/०३/२३)।
ख. भक्ति विलास बरालको वृहारी, बेदनिधी बरालको पत्नी, सर्लाही जिल्ला, घुर्कौली न.पा./गा.पा. वडा नं. ८ भई हाल हरिवन न.पा. वडा नं. ७ बस्ने शोभा कुमारी बराल (ना.प्र.नं. ३६४१९६९२, जि.प्र.का. सर्लाही, जारी मिति २०४८/१०/२६)।
ग. भवनाथ पोखरेलको नातिनी, हेम प्रसाद पोखरेलको छोरी, सर्लाही जिल्ला, लालबन्दी न.पा./गा.पा. वडा नं. ८भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १६ बस्ने चिना पोखरेल (ना.प्र.नं. १९/२०९५/९०४, जि.प्र.का. सर्लाही, जारी मिति २०६९/०३/२४)।
लिलाम बिक्री हुने सम्पत्तिको विवरण :
१. बेदनिधी बराल को नाममा मालपोत कार्यालय सर्लाहीको लगतमा दर्ता श्रेष्ता कायम रहेको सर्लाही जिल्ला, हरिवन न.पा. वडा नं. ६, नक्सा सिट नं. ६ ग स्थित किस्ता नं. ३०० र ४९८ को क्षेत्रफल क्रमशः ०-३-० र ०-२-१७।/४ (विगाहा) भएको जग्गामा भएको घर/जग्गा तथा सो घरजग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत।
२. यस बैंकको नाममा दर्ता कायम रही ऋणी श्री ए.बी. मेडिकल ग्रुप् अफ कम्पनीज प्रा.लि. जनिएको मोडेल नं. TATA Safari XZ+ इन्जिन नं. 463438854120049 च्यासिस नं. MAT631548MPG75919, भएको सवारी दर्ता नं. वा ०२६ च ०७९६ को सवारी साधन थान १।
३. बैंकको नाममा हाईपोथिकेशन अन्तर्गत धितो सुरक्षण स्वरूप लेखिदिएको ऋणीको सम्पूर्ण स्टकमा रहेका मौज्दातहरु।
२. ऋणीको नाम : कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. १५६१९०/०७३/०७४, मिति २०७३-०६-०५ मा रजिष्टर्ड भएको आन्तरिक राजश्व कार्यालय नयाँबानेश्वरमा पान नं. ६०४३२८४७२ भएको काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १०, बानेश्वर स्थित नारट नेपाल प्रा.लि.
संचालक तथा व्यक्तिगत जमानतकर्ता : भक्ति विलास बरालको नाति, बेदनिधि बरालको छोरा, सर्लाही जिल्ला, घुर्कौली न.पा./गा.पा. वडा नं. ८ भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १६ बस्ने अरिवन बराल (ना.प्र.नं. १९/२०८८/६६९, जि.प्र.का. सर्लाही, जारी मिति २०६८/०३/२३)।
व्यक्तिगत जमानतकर्तार : *
क. पदमलाल बरालको नाति, भक्ति विलास बरालको छोरा, सर्लाही जिल्ला, हरिवन न.पा. वडा नं. ९ भई हाल हरिवन न.पा. वडा नं. ७ बस्ने बेदनिधी बराल (ना.प्र.नं. ३६४१२२७८, जि.प्र.का. भोजपुर, जारी मिति २०३९/११/२०)।
ख. भक्ति विलास बरालको वृहारी, बेदनिधी बरालको पत्नी, सर्लाही जिल्ला, घुर्कौली न.पा./गा.पा. वडा नं. ८ भई हाल हरिवन न.पा. वडा नं. ७ बस्ने शोभा कुमारी बराल (ना.प्र.नं. ३६४१९६९२, जि.प्र.का. सर्लाही, जारी मिति २०४८/१०/२६)।
ग. भवनाथ पोखरेलको नातिनी, हेम प्रसाद पोखरेलको छोरी, सर्लाही जिल्ला, लालबन्दी न.पा./गा.पा. वडा नं. ८ भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १६ बस्ने चिना पोखरेल (ना.प्र.नं. १९/२०९५/९०४, जि.प्र.का. सर्लाही, जारी मिति २०६९/०३/२४)।
लिलाम बिक्री हुने सम्पत्तिको विवरण :
१. यस बैंकको नाममा दर्ता कायम रही ऋणी नारट नेपाल प्रा.लि. जनिएको मोडेल नं. Creta 1.6 Gasoline Base इन्जिन नं. G4FGJW524187 च्यासिस नं. MALC181CLJIM451337*G, भएको सवारी दर्ता नं. वा २० च १६९१ को सवारी साधन थान १।
२. बैंकको नाममा हाईपोथिकेशन अन्तर्गत धितो सुरक्षण स्वरूप लेखिदिएको ऋणीको सम्पूर्ण स्टकमा रहेका मौज्दातहरु।
शाखा कार्यालय : भक्तपुर
ऋणीको नाम : रुद्र प्रसाद सापकोटाको नाति, वद्री प्रसाद सापकोटाको छोरा, काभ्रे जिल्ला, महादेवस्थान गा.वि.स. वडा नं. २ बस्ने निराजन सापकोटा (ना.प्र.नं. ७१२४६, जि.प्र.का. काभ्रे, जारी मिति २०४४/०४/१४)।
व्यक्तिगत जमानतकर्ता : वद्री प्रसाद सापकोटाको वृहारी, ढकल प्रसाद धितालको छोरी, निराजन सापकोटाको पत्नी, काभ्रे जिल्ला, पाल्तेखेत गा.वि.स. वडा नं. २ बस्ने सनिता धिताल (ना.प्र.नं. १४४१८१, जि.प्र.का. काभ्रे, जारी मिति २०६३/०६/२७)।
धितो सुुरक्षपको विवरण : यस बैंकको नाममा दर्ता कायम रही ऋणी निराजन सापकोटा जनिएको मोडल TATA LPT311४६56 च्यासिस नं. MAT466420E1A00208 र MAT466420G1B05245 इन्जिन नं. 41A63356314 र 61B634599984 भएको ना. ५ ख २६५९ र ना. ५ ख ३६५० तथा मोडल Nissan Datsun GO*O", च्यासिस नं. MDHZBAADF08019968, इन्जिन नं. 883654B भएको वा. १३ च ७३३४ नं. को सवारी साधन गरी जम्मा ३ थान।
शाखा कार्यालय : बालुङ
ऋणीको नाम : लाल बहादुर खातीको नाति, ओम बहादुर थापा खातीको छोरा, बागलुङ जिल्ला, बडिगाड गा.पा. वडा नं. ५ भई हाल बागलुङ न.पा. वडा नं. २ बस्ने टेक बहादुर थापा खाती (ना.प्र.नं. ५१-२४३०, जि.प्र.का. बागलुङ, जारी मिति २०४४/०२/२३)।
व्यक्तिगत तथा धितो जमानतकर्ता : * ओम बहादुर थापा खातीको वृहारी, टेक बहादुर थापा खातीको पत्नी, गुल्मी जिल्ला, पौदिअमराई गा.वि.स वडा नं. ४ भई हाल बागलुङ जिल्ला, बाग्लुङ न.पा. वडा नं. २ बस्ने नेत्रकुमारी खाती (ना.प्र.नं. १३२५१, जि.प्र.का. गुल्मी, जारी मिति २०४५/०२/०७)।
व्यक्तिगत जमानतकर्तार : *
क. ओम बहादुर थापा खातीको नाति, टेक बहादुर थापा खातीको छोरा, बाग्लुङ जिल्ला, बडिगाड गा.पा. वडा नं. ५ भई हाल बाग्लुङ न.पा. वडा नं. २ बस्ने सुविल खाती (ना.प्र.नं. ५०-०५-७८-००४०८, जि.प्र.का. बाग्लुङ, जारी मिति २०७८/०४/२२)।
ख. ओम बहादुर थापा खातीको नाति, टेक बहादुर थापा खातीको छोरा, बाग्लुङ जिल्ला, रवालीचौर गा.वि.स वडा नं. २ भई हाल बागलुङ न.पा. वडा नं. २ बस्ने तेजिन्द्र खाती (ना.प्र.नं. ५०२०४६/४६७६, जि.प्र.का. बागलुङ, जारी मिति २०६८/०१/०२)।
लिलाम बिक्री हुने सम्पत्तिको विवरण :
१. ऋणी तथा धितो जमानतकर्ता टेक बहादुर थापा खाती को नाममा मालपोत कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को लगतमा दर्ता श्रेष्ता कायम रहेको परासी, नवलपरासी (बर्दघाट सुस्ता) जिल्ला, माकर गा.वि.स./न.पा. वडा नं. ४, नक्सा सिट नं. ४ घ स्थित किस्ता नं. ३०४६ को क्षेत्रफल ०-०-१०-० (विगाहा) भएको घर

आंशिक

अभियान

बिहीवार, २५ वैशाख २०८२ | Thursday, 8 May 2025

पूँजीबजार

www.abhiyandaily.com

बुधवार २ दशमलव ३८ प्रतिशत बढ्यो नेप्से

अभियान संवाददाता

काठमाडौं

बुधवार नेप्सेमा लामो समयपछि उत्साह देखिएको छ । वैशाख ४ गतेपछि नेप्सेले गति लिन नसकेको अवस्था थियो । वैशाख ४ गतेपछिको कारोबारमा नेप्से चार कारोबार दिन मात्र बढेको देखिन्छ । वैशाख ४ गते पछिका तीन कारोबार दिनमा पनि नेप्से परिसूचक स्थिर अवस्थामा वृद्धि भएको थियो । बुधवार एकै दिन नेप्से परिसूचक २ दशमलव ३८ प्रतिशत बढेको हो । अंकका हिसाबमा यो दिन नेप्से परिसूचक ६२ दशमलव २५ अंकमाथि उक्लिएको हो ।

बुधवार २ हजार ६७६ दशमलव २५ विन्दुसम्म पुगेको नेप्से २ हजार ६९१ दशमलव ७१ विन्दुसम्म फरेको थियो । अन्तिममा २ हजार ६७३ दशमलव ६९ विन्दुमा नेप्से बन्द भएको हो ।

नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय बिहीवार मन्त्रिपरिषदको बैठकले टुंग्याउने खबर बाहिरिएसँगै लगानीकर्ता उत्साहित बनेको ब्रोकरहरूले बताएका छन् । यस अघि गभर्नर नियुक्तिको विषय अन्योल बनिरहँदा लगानीकर्ता पख र हेरको अवस्थामा रहेको ब्रोकरहरूको अनुमान छ ।

बुधवार १८ कम्पनीको धितोपत्र मूल्य घटेको छ भने २२७ कम्पनीको धितोपत्र मूल्य बढेको छ । यो दिन एक कम्पनीको मात्र शेयर मूल्य स्थिर रहेको छ। शेयर मूल्य स्थिर रहनेमा डाढी ग्रुप पावर रहेको छ ।

बुधवार पाँच कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ । नेपाल माइक्रो इन्त्योरेन्स र फ्रेस्ट माइक्रो लाइफ इन्त्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढेको हो भने बुटवल पावर कम्पनी र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको हो । पिपल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ ।

न्यादी हाइड्रोपावरको शेयर मूल्य भने यो दिन सर्वाधिक ४ दशमलव ५० प्रतिशत घटेको छ ।

शीर्ष ५ ब्रोकर (रकम रू. करोडमा)			
ब्रोकर नं.	खरीद रकम	विक्री रकम	जम्मा रकम
५८	५१.६७	५२.७९	१०४.४६
४५	४९.८७	४८.३५	९८.२३
४२	४३.११	४०.५३	८३.६४
३४	३७.७२	३५.३२	७३.०४
४९	३१.९९	३६.९०	६८.९०

सर्वाधिक कारोबार भएका पाँच धितोपत्र		
धितोपत्रको नाम	कारोबार रकम (रू. करोडमा)	
सानिमा माई हाइड्रोपावर लिमिटेड	५९.२०	
डाढी ग्रुप पावर लिमिटेड	५४.७९	
राष्ट्रिय विद्युत् कम्पनी लिमिटेड	४३.११	
युनिभर्सल पावर कम्पनी लिमिटेड	४२.६३	
सिंगटी हाइड्रो इनर्जी लिमिटेड	४१.०८	

समूहगत परिसूचकमा आएको परिवर्तन			
क्र.सं.	समूह	समूहगत परिसूचक	परिवर्तन (‍%मा)
१	वित्त	२,४३९.८३	५.४७
२	जलविद्युत्	३,६३६.७५	३.१३
३	बैंकिङ्ग	१,३३४.५९	२.९७
४	निजीवन बीमा	१२,६६७.८५	२.६७
५	जीवन बीमा	१३,३०८.७३	२.४४
६	अन्य	२,३२५.१४	२.४३
७	विकास बैंक	५,३४६.८८	२.४०
८	लघुवित्त	४,७१२.३४	२.२४
९	होटल तथा पर्यटन	६,४३२.२९	१.५९
१०	उत्पादन तथा प्रशोधन	७,२०४.५९	१.१८
११	लगानी	११३.७१	०.८१
१२	म्युचुअल फण्ड	१९.६४	०.५७
१३	व्यापार	४,५७५.२८	०.५३

रिलायबल नेपाल लाइफको लाभांश प्रस्ताव

काठमाडौं (अस) । रिलायबल नेपाल लाइफ इन्त्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँको आधारमा १२ प्रतिशत बोनस शेयर र शून्य

दशमलव ६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरेको हो । कम्पनीलाई ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ । प्रस्तावित १२ प्रतिशत बोनस

मूल्य घटबढका आधारमा शीर्ष ५ धितोपत्र				
बढेका धितोपत्र			घटेका धितोपत्र	
धितोपत्र	अन्तिम मूल्य रू.	फरक (प्रतिशत)	धितोपत्र	अन्तिम मूल्य रू.
नेपाल माइक्रो इन्त्योरेन्स कम्पनी लिमिटेड	२,०३१.१०	१०.००	न्यादी हाइड्रोपावर लिमिटेड	४८४.८५
फ्रेस्ट माइक्रो लाइफ इन्त्योरेन्स लिमिटेड	१,६७९.१०	१०.००	लक्ष्मी भ्याल् फण्ड २	९.६५
बुटवल पावर कम्पनी लिमिटेड	५३४.१०	९.९९	मुक्तिनाथ डिसेन्वर २०८४/८५	१,०७०.००
ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड	३९५.२०	९.९९	मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लि.	४९४.५१
पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेड	६०३.९९	९.९८	सपोर्त लघुवित्त वित्तीय संस्था लिमिटेड	२,३६१.८०

प्रतिक्रिता २२ रुपैयाँ ८२ पैसाले घटेर न्यादी हाइड्रोपावरको शेयर मूल्य प्रतिक्रिता ४८४ रुपैयाँ ८५ पैसा कायम भएको हो ।

बुधवार १० अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको २ करोड ७२ लाखभन्दा बढी किता धितोपत्र कारोबार भएको हो । अधिल्लो कारोबार दिन मंगलवार भने ८ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको २ करोड ५ लाखभन्दा बढी किता धितोपत्र कारोबार भएको थियो । बुधवार कुल कारोबार रकममा सानिमा माई हाइड्रोपावरले सर्वाधिक हिस्सा ओगटेको छ । कम्पनीको ५९ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।

बुधवार सबै समूहगत परिसूचक बढेका छन् । वित्त समूहको परिसूचक यो दिन सर्वाधिक ५ दशमलव ४७ प्रतिशत बढेको हो ।

बजार पूँजीकरण बढ्यो

बुधवार बजार पूँजीकरण रू. १ खर्ब ३ अर्ब ५५ करोडले बढ्दै रू. ४४ खर्ब ४७ अर्ब ५७ करोड कायम भएको छ । अधिल्लो कारोबार दिन बुधवार पूँजीकरण रू. ४३ खर्ब ४४ अर्ब १ करोड थियो ।

कुल कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत् समूहको

कारोबार रकमका आधारमा बुधवार जलविद्युत् समूहले सर्वाधिक हिस्सा ओगटेको छ । कुल कारोबारमध्ये ६६ दशमलव १९ प्रतिशत हिस्सा ओगटेको उक्त समूहको रू. ६ अर्ब ९६ करोड १९ लाख बराबरको धितोपत्र किनबेच भएको छ । यस्तै, सर्वाधिक कारोबार गर्ने समूहमध्ये दोस्रो स्थानमा लगानी समूह

रहेको छ । उक्त समूहको रू. ८४ करोड ५० लाख बराबरको धितोपत्र किनबेच भएको छ ।

ब्रोकर नं. ५८ बाट सर्वाधिक

कारोबार

बुधवारको बजारमा ब्रोकर नं. ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शीर्ष स्थानमा रहेको छ । उक्त ब्रोकरबाट रू. १ अर्ब ४ करोड ४६ लाख बराबरको धितोपत्र किनबेच भएको हो । कारोबार अवधिमा उक्त ब्रोकरबाट रू. ५२ करोड ७९ लाख बराबरको धितोपत्र विक्री भएको छ भने रू. ५१ करोड ६७ लाख बराबरको धितोपत्र खरीद भएको देखिन्छ । यस्तै, दोस्रोमा ब्रोकर नं. ४५ रहेको छ । जसबाट बुधवारको बजारमा रू. ९८ करोड २३ लाख बराबरको धितोपत्र किनबेच भएको छ ।

नबिल बैंक लिमिटेड, कोहलपुर शाखा, बाँके धितोमा रहेको सम्पत्ति लिलाम विक्री सम्बन्धी १५ दिने सूचना गोप्य सिलबन्दी बोलपत्र आन्व्हान गरिएको सम्बन्धी

(प्रकाशित मिति: २०८२/०१/२५)

यस बैकबाट कर्जा लिएका तपसिल बमोजिमका ऋणी फर्मले तथा सो को धितो जमानतकर्ताले ऋण लिंदा गरिदिएको लिखत र ऋण स्वीकृतीपत्रको शर्तमा तोकिए बमोजिम फर्मलाई लिनु बुझाउनु पर्ने साँवा किस्ता तथा ब्याज समेतका र कमहरु लिनु बुझाउने पटक पटक मौखिक एवं लिखित तरताकता गर्दा समेत नतिरी नबुझाई बैकसंग भएको ऋण कर्जा सम्बन्धी शर्त कबुलियतहरु उल्लङ्घन गरेकोले कर्जा चुक्ता भुक्तान गर्न आउने बारेको ३५ दिने सार्वजनिक सूचना मिति **२०८१/०६/०२ को आर्थिक अभियान पत्रिकामा** प्रकाशित गरिएकोमा सो बमोजिम समेत ऋणी तथा जमानतकर्ता कसैले पनि ऋणकर्जको बाँकी सावां ब्याज चुक्ता भुक्तान गर्न तर्फ कुनै चासो नदेखाई बेवास्ता गरी नतिरको/नबुझाएको एवं ऋण/जमानत दायित्व फछ्छौट नगरेको हुनाले ऋणी एवं धितो जमानतकर्ताले यस बैकलाई लेखिदिएको तपसिल बमो जिमको चल अचल सम्पत्ति धितो जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्थामा र परिमाणमा प्रचलित कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं बैंक नियम अनुसार गोप्य सिलबन्दी बोलपत्रद्वारा लिलाम विक्री गरी बैकको लेन अशुल उपर गर्नका लागि यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । धितोमा रहेको उक्त सम्पत्तिहरु गोप्य सिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित सघ सस्थाले यो सूचना प्रकाशित भएको पन्थ (१५) दिन (सो दिन विदा परेमा विदा वश्चात लगत्तै कार्यालय खुलेको दिन) को कार्यालय समयभित्र बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधीनमा रही रितपुर्वक भरी यस बैकको **कर्जा असुली विभाग, बिजुली बजार काठमाडौं वा कोहलपुर शाखा, बाँके** मा आईपुग्ने गरी गोप्य सिलबन्दी बोलपत्र आवेदन पेश गर्न हुन आन्धान गरिन्छ ।

यसै सूचनालाई आधार मानी सम्बन्धित ऋणी तथा जमानतकर्ता तथा सम्बद्ध व्यक्ति समेतले सम्पत्ति लिलाम हुने दिन भन्दा अगावै बैकमा उपस्थित भई आफुले बुझाउनु पर्ने सम्पूर्ण बाँकी बच्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरे मा लिलामी कार्य रोकन सकिने व्यहोरा समेत जानकारी गराईन्छ । प्रस्तुत लिलाम विक्री प्रक्रियाबाट धितोमा रहेको तपसिल बमोजिमको सम्पत्ति लिलाम विक्री हुन नसकेमा वा धितोको सम्पत्ति लिलामबाट कसैले सकार गरी नलिएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम बैंक आफैले सकार गरी लिन सक्ने व्यहोरा समेत ऋणी, धितो जमानतकर्ता एवं सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै, लिलाम विक्रीबाट बैकको सम्पूर्ण लेन रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असूली सम्बन्धी ऐन, २०४८, सो को नियमावली, २०४९ तथा प्रचलित कानून बमोजिम ऋणी तथा जमानतकर्ताको अन्य चल अचल जायजेषा, श्रीसम्पत्तिबाट समेत बाँकी लेन रकम असुल उपर गरिने व्यहोरा ऋणी, धितो सुरक्षण तथा जमानत दिनु हुने व्यक्ति तथा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा अवगत गराईन्छ ।

तपसिल
ऋणी फर्म र फर्मको प्रोप्राईटर्को नाम र ठेगानाको विवरण
प्राइभेट फर्म रजिस्ट्रेशन ऐन २०१४ बमोजिम नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, धरेलु तथा साना उद्योग विभाग, धरेलु तथा साना उद्योग कार्यालय बाँकेमा मिति २०७५/०६/२४ मा प्रा.फ.र.नं ६१/२९६/०७५/०७६ अन्तर्गत दर्ता भएको एस एण्ड एस पोल्डी फार्म । ठेगाना : बाँके जिल्ला कोहलपुर न.पा, वडा नं ४, बाँके ।
ऋणी फर्मका प्रोप्राइटर: मोतिराम थारुकी छोरी कालुराम थारुकी बृहारी, सुरेश बहादुर थारुकी श्रीमती बर्दिया जिल्ला गेरुवा गा.पा वडा नं ४ स्यादी घर भई हाल बाँके जिल्ला, कोहलपुर न.पा, वडा नं ५ बस्ने, ना.प्र.नं. ६५३०२६-४० (जारी मिति: २०६३/११/०३, स्थान बर्दिया) भएकी सुभा थारु ।
व्यक्तिगत जमानतकर्ताहरूको नाम र ठेगानाको विवरण
१. बल्लु थारुको नाति, कालुराम थारुको छोरा बर्दिया जिल्ला गेरुवा गा.पा वडा नं ४, स्यादी घर भई हाल बाँके जिल्ला, कोहलपुर ना.पा, वडा नं ५ बस्ने, ना.प्र.नं. ६५२०२९-१२७ (जारी मिति : वि.स.२०६६/०२/२८ स्थान बर्दिया) भएका सुरेश बहादुर थारु ।
२. गन्दु थारुकी छोरी, बल्लु थारुकी बृहारी, कालुराम थारुकी श्रीमती बर्दिया जिल्ला गेरुवा गा.पा वडा नं ४ बस्ने, ना.प्र.नं. २१७९/९ (जारी मिति: २०४५/०५/२१, स्थान बर्दिया) भएकी कलैया थारु ।
३. देवी लाल थारुको नाति, बल्लु थारुको छोरा, बर्दिया जिल्ला गेरुवा गा.पा वडा नं ४ बस्ने, ना.प्र.नं. २१७६ (जारी मिति : २०४५/०१/३१, स्थान बर्दिया) भएका कालुराम थारु ।
धितोमा रहेको घर/जग्गाको विवरण
बर्दिया जिल्ला गेरुवा गा.पा वडा नं ४, स्यादी घर भई हाल बाँके जिल्ला, कोहलपुर ना.पा, वडा नं ५ बस्ने, सुरेश बहादुर थारु को नाममा दर्ता भई यस बैकको पक्षमा द्रष्टिबन्धक धितो पारित भई बैकको पक्षमा रोक्का समेत रहेको बर्दिया जिल्ला, मनाउ गा.वि.स. वडा नं. ०३ नक्सा सिट नं ३क मा अवस्थित क्रि.नं. ८९९ क्षेत्रफल ०-६-०-० विघा जग्गा एवं सोमा जडित सम्पूर्ण लिगलगापात समेत ।

लिलामिबिक्री सम्बन्धी अन्य शर्तहरु :

- बोलपत्र सम्बन्धी शर्तबन्धन सहितको बोलपत्रफारामा बैकको केन्द्रीय कार्यालय, **कर्जा असुली विभाग, बिजुलीबजार, काठमाडौंमा** वा **कोहलपुर शाखा, बाँके** वाट कार्यालय समय भित्र प्राप्त गर्न सकिनेछ ।
- शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र अर्थात मिति **२०८२/०२/०८** गते ३:०० बजे भित्र यस बैकको केन्द्रीय कार्यालय, **कर्जा असुली विभाग, बिजुलीबजार, काठमाडौंमा** वा **कोहलपुर शाखा, बाँके**मा बुझाई सक्नु पर्नेछ ।
- प्राप्त बोलपत्रहरु मिति २०८२/०२/०९ गते १:०० बजे बैकको **कोहलपुर शाखा, बाँके**मा उपस्थित प्रतिनिधि र/वा सरकारी निकायका प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । तर बोलपत्रदाता, निजको प्रतिनिधि वा अन्य प्रतिनिधिको उपस्थिती नहुँदैमा बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
- बोलपत्र बुझाउने अन्तीम दिन बैक विदा भएमा विदाको लगत्तै बैक खुलेको दिनमा समेत उक्त दिनको ५:०० बजे भित्र तोकिएको स्थानमा बोलपत्र बुझाउन सकिनेछ । त्यस्तै बोलपत्र खोल्ने दिन बैक विदा भएमा विदाको लगत्तै बैक खुलेको दिन ३:०० बजे बोलपत्र खोलिनेछ ।
- लिलामगर्न लागिएको सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा खरीद गरिलिने गरी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा कुन कुन धितोको सम्पत्तिको लागि के काँत बोलकबुलगरन खोजिएको हो स्पष्ट खुलाई पेश गर्नुपर्नेछ । बैकले सबै वा कुनै धितो पूर्ण वा आंशिक रुपमा समेत स्वीकार गर्न सक्नेछ, यस सम्बन्धी अन्तीम निर्णय गर्ने अधिकार बैकमा निहित रहनेछ ।
- बोलपत्रमा आफुले सकार गरी लिनचाहेको सम्पत्ति के काँत रकममा खरीद गरी लिन चाहेको हो सो को अंक तथा अक्षरमा स्पष्टसंग लेखिएको हुनु पर्नेछ र आफुले कबोल गरेको रकमको कम्तिमा १० प्रतिशतले हुन आउने रकम धरोटी वापत अन्य वैक वित्तीय संस्थाको ड्राफ्ट/मेनेज/बैंकर्स चेक वा बैंक जमानत समेत बोलपत्र साथ समावेश गरी पेश गर्न सकिने छ । धरोटी स्वल्प जम्मा गरिएको रकममा व्याज दिइने छैन ।
- बोलपत्रदाताको बोलपत्र स्वीकृत भएमा सो को जानकारी सम्बन्धित बोलपत्रदातालाई बोलपत्रमा उल्लेखित ठेगानामा लिखित रुपमा पठाईनेछ । स्वीकृत बोलपत्रदाताले बैकले तोकेको अवधीभित्र आफुले कबुल गरेको सम्पूर्ण रकम नगर्दै जम्मा गर्नुपर्नेछ । साथै उक्त समय भित्र कबुल गरेको रकम दाखिला नगरेमा धरोटी वापत राखिएको रकम बैकले जफत गर्न सक्नेछ ।
- सर्पत्तिको स्वामित्व हस्तान्तरण गर्दा सरकारी कार्यालयमा लाग्ने सम्पूर्ण शुल्क/दस्तुर सकार गरी लिने व्यक्ति स्वयंले लिनु बुझाउनु पर्नेछ ।
- कुनै अड्डा, अदालतवाट लिलाम सम्बन्धी कार्य रोक्का वा वदर गर्ने आदेश भएमा लिलाम रोक्का वा वदर हुनेछ । त्यस्तो अवस्थामा बोलपत्रदाताले धरोटीवापत जम्मा गरेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिईनेछ । तर सो मा कुनै व्याज प्रदान गरिने छैन ।
- बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार बैकमा सुरक्षित रहनेछ । रीत नपुर्‍याई दर्ता हुनआएको बोलपत्रउपर कुनै कारवाही हुने छैन ।
- लिलाम विक्री गरिने सम्पत्तिको बोरोमा थप जानकारी आवश्यक परेमा यस बैकको **कोहलपुर शाखा, बाँके**मा कार्यालय समय भित्र सम्पर्क गरी बुझ्न सकिनेछ ।
१२. अन्य शर्तहरु बोलपत्र फारामा उल्लेख भए बमोजिम हुनेछ ।

 NABIL BANK
प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौं फोन नं. ०१-४९-७९-७१

कालिका लघुवित्तको खुद नाफा बढ्यो

काठमाडौं (अस) । चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ११२ प्रतिशत वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा यो आवको सोही अवधिमा कम्पनीको खुद नाफा बढेको हो ।

गत आवको तेस्रो त्रैमाससम्म ३ करोड २१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यो आवमा ६ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यो आवमा कम्पनीको वितरणयोग्य नाफा भने ३ करोड ६८ लाख रुपैयाँभन्दा बढी छ ।

कम्पनीको इम्पेयरमेन्ट चार्ज रकम गत आवभन्दा

यस आवमा ४ प्रतिशत कम ६५ लाख ७५ हजार रुपैयाँ छ ।

हाल कम्पनीको चुक्तापूँजी ४० करोड ७६ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम २७ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म २ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । यस अवधिसम्म कम्पनीले ४ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा ४ दशमलव ९६ प्रतिशतदेखि बढेर ५ दशमलव २७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ २४ पैसा रहेको छ ।

एनएमबि बैंक लिमिटेड, बबरमहल, काठमाडौंको गैह्र बैकिङ सम्पत्ति लिलाम विक्री सम्बन्धी गोप्य शिलबन्दी बोलपत्र आन्धानको १५ (पन्ध्र) दिने सूचना

(प्रकाशित मिति: २०८२/०१/२५ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिक)

यस बैकको नाममा दर्ता श्रेता कायम रहेको तपसिल बमोजिमको गैह्र बैकिङ सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्र मार्फत विक्रि गरिने भएकोले खरिद गर्न इच्छुक महानुभावहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस बैकको कर्जा असुली विभाग, नक्साल, काठमाडौंमा कार्यालय समय भित्र गोप्य शिलबन्दी बोलपत्र आई पुग्ने गरी पेश गर्नु हुन सूचित गरिन्छ । तोकिएको मिति र समयभित्र प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिले १६ औं दिनको दिन अर्थात मिति २०८२/०२/०९ (उक्त दिन विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको पहिलो दिन) दिनको १:०० बजे खोल्नै हुने बोलपत्र दाता स्वयं वा आधिकारीक प्रतिनिधिहरुलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन समेत सूचित गरिएको छ । गोप्य शिलबन्दी बोलपत्र सम्बन्धि सम्पूर्ण विवरणहरु तथा शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ । बोलपत्र फाराम यस बैकको कर्जा असुली विभाग, नक्साल, काठमाडौंवाट रु. १००/- तिरी खरिद गर्न सकिनेछ ।

लिलाम हुने गैह्र बैकिङ सम्पत्तिको विवरण:

तपसिल

जिल्ला	गा.वि.स./न.पा.	वडा नं./ नक्सा सिट नं.	किता नं.	क्षेत्रफल (ब.मि.)	कैफियत
		१५/११३०३५११४	६२	३९४.८०	घरजग्गा
पसां	विरगञ्ज उ.म.न.पा.	१८/११३०३५११०	३३८	१९६.५५	घरजग्गा
		१८/११३०३१३२१	८२	८६४.५८	जग्गा

Member of :

Global Alliance for Banking on Values

एनएमबि बैंक लिमिटेड

कर्जा असुली विभाग, नक्साल, काठमाडौं
सम्पर्क नं. ०१-४२०१४०६३०६, ०१-४२०१४०६३०९, ९८५११३३२९९

 NMB BANK एनएमबि बैंक	 FMO Member of: Global Alliance for Banking on Values
---	---

 NMB एनएमबि बैंक	 समृद्ध पञ्चायतको लागि
--	--

 NMB एनएमबि बैंक	 एनएमबि बैंक लिमिटेड कर्जा असुली विभाग, नक्साल, काठमाडौं सम्पर्क नं. ०१-४९-२५४९७९०, ०१-४९३८६
--	--



तस्वीर : सुनिन शर्मा/आर्थिक अभियान

न्यू बिजनेस एज लिमिटेडको आयोजनामा बुधवार काठमाडौँमा सम्पन्न 'न्यूबिज बिजनेस वुमन समिट एण्ड अवार्डस् २०२५' अन्तर्गत 'इमर्जिङ इन्टरप्राइजिड वुमन अफ दि इयर' अवार्ड विजेताहरू । सातऔँट प्रदेशका एक-एक जना महिला उद्यमीले उक्त अवार्डसँगै जनही ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

२०२४ मा मानव विकासमा ‘चिन्ताजनक’ सुस्ती : राष्ट्रसंघ

न्यूयोक (संयुक्त राज्य अमेरिका) । सन् २०२४ मा विश्वव्यापी मानव विकासको गति अप्रत्याशित रूपमा सुस्त भएको संयुक्त राष्ट्रसंघले बताएको छ । यो विश्वव्यापी महामारीपछिको सुधारको गति कमजोर हुँदै गएको संकेत भएको उसले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले प्रकाशित गर्ने मानव विकास सूचकांकले शिक्षा, स्वास्थ्य र जीवनस्तरको मापन गर्छ । उक्त सूचकांका अनुसार सन् २०२३ मा कोभिड-१९ को असरबाट विश्वले उल्लेखनीय सुधार गरेको थियो । तर नयाँ प्रतिवेदनअनुसार यो प्रगति २०२४ मा सुस्त छ ।

‘यो सुस्ती कायमै रहे सन् २०३० सम्मका लक्ष्य कयौँ दशक पछाडि धकेलिन सक्छ, जसले विश्वलाई कम सुरक्षित, अधिक विभाजित र आर्थिक तथा वातावरणीय संकटप्रति भन्ने संवेदनशील बनाउनेछ,’ युएनडिपीका प्रमुख आखिम स्टाइनरले चेतावनी दिए ।

अमेरिकासहित धेरै धनी मुलुकद्वारा अन्तरराष्ट्रिय सहायता कटौती गरिनुले समस्या अझ गम्भीर बनाएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वैदेशिक सहायता संस्था युएसएआइडी नै विघटन गरेकाले यसको प्रभाव वैश्विक विकासमा गहिरो रूपमा पर्न सक्ने अनुमान गरिएको छ ।

स्टाइनरका अनुसार यस्तो विकासको अभावले जीवन प्रत्याशा घट्ने, आम्दानी कम हुने र द्वन्द्व बढ्ने जस्ता प्रभाव देखिन सक्छन् ।

हालसम्म सन् २०२४ को विकास सुस्तीका सबै कारण स्पष्ट छैनन् । कोभिडको दीर्घकालीन असर, विश्वव्यापी युद्ध यसका मुख्य कारण हुन सक्ने बताइएको छ ।



सन् २०२३ मा दक्षिण एशियाली देशहरूको मानव विकास सूचकांक स्थिति			
देश	मानव विकास सूचकांक	बरीयता	
श्रीलंका	०.७७७	८९	
माल्दिभ्स	०.७६४	९३	
भुटान	०.६९८	१२५	
भारत	०.६८५	१३०	
बंगलादेश	०.६८५	१३०	
नेपाल	०.६२२	१४५	
पाकिस्तान	०.५४४	१६८	
अफगानिस्तान	०.४९६	१८१	

स्रोत : संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम

यद्यपि, युएनडिपीले आशाको संकेत पनि दिएको छ- कृत्रिम बुद्धिकताले विकासलाई पुनः तीव्र बनाउने सम्भावना छ । ‘तर यो प्रविधिको प्रयोग कसरी गरिन्छ, भन्ने कुरामा भर पर्छ । धनी र गरीब देशहरूबीचको पहुँचको

ट्रम्पले अमेरिकी वैदेशिक सहायता संस्था युएसएआइडी नै विघटन गरेकाले यसको प्रभाव वैश्विक विकासमा गहिरो रूपमा पर्न सक्ने अनुमान गरिएको छ । विकासको अभावले जीवन प्रत्याशा घट्ने, आम्दानी कम हुने र द्वन्द्व बढ्ने जस्ता प्रभाव देखिन सक्नेछन् ।

असमानता र सांस्कृतिक पूर्वाग्रहले नतीजा फरक पार्न सक्छ,’ स्टाइनरले भने, ‘भविष्य हाम्रो हातमा छ, प्रविधि भनेको केवल उपकरण होइन, यो जीवनशैली र त्यसप्रतिको बुझाइ पनि हो ।’ एएफपी/रासस



उच्चतम स्तरमा पुगेको बताएका थिए । गुटेरेसले तनाव कम गर्न कूटनीतिक पहलमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तानबीच बढ्दै गएको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुका साथै दुवै देशलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

सघाउने प्रतिबद्धता जनाउँदै भनेका छन्, ‘सैन्य आक्रम कुनै समाधान होइन ।’

यसैगरी चीनले पनि भारतको सैन्य कारवाहीलाई ‘खेदजनक’ भन्दै संयमता अपनाउन आग्रह गरेको छ । पेचिडमा

‘फास्ट ट्र्याक’ अन्तर्गत खोकना क्षेत्रका समस्या समाधान हुँदै

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग आयोजनाअन्तर्गत काठमाडौँतर्फको प्रस्थान बिन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानोन्मुख भइरहेको बताएका छन् । मन्त्रालयमा बुधवार आयोजित चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले रणनीतिक महत्त्वको सो आयोजना निर्धारित समयमा समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए ।

‘द्रुतमार्गअन्तर्गत खोकना समस्या छ, तर त्यो सहज बन्दै छ,’ काठमाडौँतर्फको प्रस्थान बिन्दुमा देखिएको समस्या समाधानको प्रयासबारे मन्त्री राईले भने, ‘काठमाडौँ उपत्यकाबाहिरका समस्या समाधानको अन्तिम चरणमा पुगेका छन् । यस आधारमा द्रुतमार्गमा क्रमशः प्रगति हुँदै आएको छ ।’

द्रुतमार्ग आयोजनाअन्तर्गत काठमाडौँ उपत्यका बाहिरका जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको जानकारी मन्त्री राईले दिए । उपत्यका बाहिर द्रुतमार्गको अधिकार क्षेत्रमा कुनै समस्या नहुने स्पष्ट पारे ।

द्रुतमार्गको प्याकेज नं ११ अन्तर्गत खोकना इलाकामा जग्गा अधिग्रहण, शुरू बिन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न मुआब्जा वितरण, सम्भावित विकल्पको डिजाइन निर्माण तथा विस्तृत



सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन तयार गरी निर्णयका लागि पेश भएको मन्त्रालयले जनाएको छ ।

सेनाको जिम्मेवारीमा रहेको खाँदबारी-किमाथांका सडकको ‘ट्र्याक’ खनिसकिएको मन्त्री राईले जानकारी दिए । चिनियाँ सहयोगमा उक्त सडक स्तरोन्नति गरिने उनले बताए । दार्चुला-तिंकर खण्डअन्तर्गत छाडरुमा हेलिकोप्टरमार्फत ‘एस्काभेटर’ पुर्‍याएर दार्चुला सदरमुकाम र चीनको सीमा क्षेत्रसम्म पुग्ने सडकको ट्र्याक खन्न शुरू गरिने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले रक्षा मन्त्रालयअन्तर्गतका आयोजनामा देखिएका समस्या समाधान गरि नुपनैमा जोड दिए । मन्त्रालयसँग सहकार्य गर्न

आयोग सदैव तयार रहेको उल्लेख गर्दै उनले भने, ‘सँगसँगै जाऔँ, काम गरौँ, केही समस्या छन् भने समाधानका लागि आयोग तयार छ ।’

प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो समय द्रुतमार्ग निर्माण तीव्र गतिमा अघि बढेको र उपलब्धि सन्तोषजनक रहेको दावी गरे । ‘केही प्याकेजमा कालोपत्रको अवस्थामा पुगेका छौँ, कुनै प्याकेजमा पुल बारपार गर्न सकिने अवस्थामा पुग्यौँछन्,’ उनले भने ।

समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, विभिन्न मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, राष्ट्रिय योजना अयोगका प्रतिनिधिका साथै नेपाली सेनाअन्तर्गत विभिन्न विकास आयोजना तथा विभागीय प्रमुख सहभागी थिए । रासस

फ्रीट्रिश मेर्च जर्मनीको चान्सलरमा निर्वाचित

बेर्लिन (जर्मनी) । फ्रीट्रिश मेर्च जर्मनीको चान्सलरमा निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा विजयी हुँदै उनी दोस्रो विश्वयुद्धपछि देशका १०औँ चान्सलर बनेका हुन् । उनले ३२५ मत प्राप्त गरे । ६३० सदस्यीय बुन्डेस्टाकमा बहुमतका लागि ३१६ मत आवश्यक थियो । पहिलो चरणमा भएको उनको पराजय ऐतिहासिक रहयो । किनकि युद्धपछिको इतिहासमा चान्सलरका कुनै पनि उम्मेदवार पहिलो चरणमै असफल भएका थिएनन् । मेर्चको नेतृत्वमा रहेको गठबन्धनमा



केन्द्रीय-गैरवामपन्थी क्रिश्चियन डेमोक्रेटिक युनियन, यसको भगिनी पार्टी क्रिश्चियन सोसल युनियन र पूर्व चान्सलर ओलाफ शोल्वेको नेतृत्वमा रहेको सोसल डेमोक्रेटिक पार्टी रहेका छन् । युक्रेनका राष्ट्रपति

भोलोदिमिर जेलेन्स्कीले मेर्चको जितपछि जर्मनीबाट अफ बलियो युरोपेली र ट्रान्स-एटलान्टिक नेतृत्वको अपेक्षा व्यक्त गरेका छन् । मतदानको दिन मंगलवार दोस्रो विश्वयुद्धको ८०औँ वार्षिकोत्सवको पूर्वसन्ध्या पनि थियो । संसद् भवन राइस्टाकमा गोप्य मतदान गरिएको थियो ।

जर्मनी अहिले युक्रेनलाई अमेरिकापछि सबैभन्दा धेरै सैन्य सहायता दिने देश हो । सन् २०२२ मा संसद्बाट पारित १०० अर्ब युरोको रक्षा बजेट र हालेको ऋण सीमा खुकुलो

पार्ने निर्णयले जर्मनीलाई विश्वको चौथो सबैभन्दा धेरै रक्षा खर्च गर्ने राष्ट्र बनाएको छ । यो चुनाव देशभित्रको धुवीकरण र सुदूर दक्षिणपन्थी पार्टी ‘आल्टरनाटिभ फर युोर डोयचलान्ट-एएफडी’को उत्थानका कारण पनि चर्चामा रहयो । मेर्चको पहिलो चरणको असफलतालाई एएफडीकी सह-नेता एलिस बाइडेलेले गठबन्धनको कमजोरीको संकेत भन्दै नयाँ निर्वाचनको माग गरिन् । एएफडी हाल जर्मनीको संसद्मा सबैभन्दा ठूलो विपक्षी दल हो । एपी/रासस



तथ्यांकोवाच

चिया उत्पादनमा विश्वमा १४औँ स्थानमा नेपाल

विश्वमा चिया उत्पादनको तथ्यांकले नेपाली चियाका प्रतिस्पर्धी मुलुक को रहेछन् भन्ने जानकारी प्राप्त हुन्छ । विश्व खाद्य संगठनबाट प्रकाशित यी तथ्यांक विश्वको चिया

क्षेत्रफलले नेपालले चिया क्षेत्रमा गनुर्पर्ने सुधारका बारेमा पनि जानकारी प्राप्त हुन्छ । विश्व खाद्य संगठनबाट प्रकाशित यी तथ्यांक विश्वको चिया

उत्पादन क्षेत्रको एउटा आँखीभ्रयालका रूपमा नेपाली उत्पादनकर्ता, निकासीकर्ता र नीतिनिर्मातालाई नीति तर्जुमामा एउटा महत्त्वपूर्ण आधार हुने देखिन्छ ।

सन् २०२३ मा विश्वमा चियाको पात उत्पादन						
देश	क्षेत्रफल हेक्टर	विश्वमा स्थान	प्रति हेक्टर उत्पादन केजी	विश्वमा स्थान	उत्पादन मेट्रिक टन	विश्वमा स्थान
अर्जेन्टिना	३१,७९८	१३	११,६०५	४	३३९,०२२	१०
अजरबैजान	७३४	३५	१,५३१	३१	१,१२४	३६
बंगलादेश	५७,२२८	९	७,०९४	१४	४०६,०००	८
बोलिभिया (बहराष्ट्रिय राज्य)	२७८	३९	४,३४६	२४	१,२०६	३५
ब्राजिल	२०७	४१	९,७५५	१०	२,०११	३१
बरुन्डी	९,८७०	२०	६,३७४	१८	६२,९१४	२०
क्यामरुन	२,१११	२८	२,६४९	२५	५,५९१	२६
चीन	२,९५६,४४७	१	५,४१६	२०	१६,०१३,२५०	१
कोलम्बिया	९०	४३	२,५००	२६	२२६	४१
प्रजातान्त्रिक गणतन्त्र कंगो	२७,३१२	१४	१०६	४४	२,९०७	४८
इक्वेडर	८४४	३४	१,८६३	३०	१,५७२	३४
एल साल्भाडोर	३४३	३८	१,९६४	२९	६७४	३८
इथियोपिया	५,६०२	२४	१०,९७०	६	६१,४४९	२१
जर्जिया	२,१३५	२७	१,०७७	३७	२,३००	३९
ग्वाटेमाला	१,१५९	३१	४६६	४१	५४०	३९
भारत	६१८,८२४	२	१०,२५०	८	६,३४३,१६५	२
इन्डोनेसिया	९९,७५७	६	६,४८६	१६	६,४७०,०००	७
इरान (इस्लामिक रिपब्लिक अफ)	१४,३५७	१९	५,७०८	१९	८१,९५२	१८
जापान	३६,०००	११	८,४२१	१२	३०३,१६६	११
केन्या	२२७,८००	४	११,३१६	५	२,५७७,८००	३
लाओ जनवादी लोकतान्त्रिक गणतन्त्र	६,७४७	२१	२,४३१	२७	१६,३९९	२२
मेडागास्कर	१,०५२	३२	३८१	४२	४०१	४०
मलावी	१९,९४१	१७	१,२३४७	२	२४६,२२१	१२
मलेशिया	१,९८७	३०	७,९८८	१३	१५,८६८	२३
माली	८७	४४	१,०५८	३८	९२	४३
मोरिसस	६२७	३७	१०,७८५	७	६,७६२	२५
मोन्टेनेग्रो	१२४	४२	८०५	४०	१००	४२
मोजाम्बिक	५,८६८	२२	१,१५९	३५	६,८०१	२४
म्यानमार	९२,६३८	७	१,२७५	३४	११८,०८७	१५
नेपाल	२०,२३०	१६	६,३९०	१७	१२९,२७६	१४
पपुवा न्यू गिनी	३,९३४	२५	१,९१७	३३	५,४९७	२७
पेरु	२,०३३	२९	९५६	३९	१,९४४	३२
कोरिया गणतन्त्र	२,१८२	२६	१,०९०	३६	२,३७९	२९
रूसी संघ	२७८	३९	२९५	४३	८२	४४
रुवाण्डा	३१,९०९	१२	५,१७१	२२	१६५,००३	१३
दक्षिण अफ्रिका	८७८	३३	२,०६२	२८	१,८११	३३
श्रीलंका	२६८,८२९	३	५,३३३	२१	१,४३३,५४३	४
थाइल्याण्ड	२१,२४३	१५	५,००६	२३	१०६,३४७	१६
टर्की	७९,१९८	८	१७,१२९	१	१,३५६,५५६	५
युगान्डा	४३,६८४	१०	८,३९९	११	३९०,४९४	९
संयुक्त गणतन्त्र तान्जानिया	१४,६७७	१८	७,०१८	१५	१०३,०००	१७
भियतनाम	११२,१६४	५	१०,०३१	९	१,१२५,०६५	६
जाम्बिया	६७६	३६	१,४३४	३२	९७०	३७
जिम्बाब्वे	५,६६२	२३	११,६९५	३	६६,२९९	१९

स्रोत : विश्व खाद्य संगठन